

२०३९-४०

२०३९ साल आषाढ २५ गते
अर्थ मन्त्री डा.यादवप्रसाद पन्तले
दिनु भएको बजेट वक्तव्य

श्री ५ को सरकार
अर्थ मन्त्रालय
काठमाडौं

अध्यक्ष महोदय,

- १.१. देशलाई विकासको निर्दिष्ट मार्गमा अग्रसर गराउदै लैजाने क्रममा नेपाल अधिराज्यको आर्थिक वर्ष २०३९।४० को आय-व्ययको विवरण पेश गर्न आज यस सदन समक्ष उभिएको छु ।
- १.२. श्री ५ महाराजाधिराज सरकारको वरद तथा सक्रिय नेतृत्वमा आज देशमा गतिशील एवं जनमुखी राजनीतिक व्यवस्था कायम भई हामीले एक निश्चित बाटो पहिल्याउन सकेको तथ्यप्रति कसैको दईमत छैन । हालका वर्षहरुमा सफलताका साथ सुसम्पन्न भएका जनमत संग्रह, अनि पञ्चायतका विभिन्न तहहरु र वर्गीय संगठनका लागि भएका मतदानहरु र केन्द्र्य पञ्चभेला जस्ता गहनतम मौलिक प्रजातान्त्रिक अभ्यासहरुले देशको राजनीतिक व्यवस्थालाई बढी परिमार्जित र परिष्कृत गराएको छु । यस बुहुद् राजनीतिक प्रक्रियामा भएको व्यापक जनसहभागिताले दलविहीन प्रजातान्त्रिक पञ्चायत प्रणालीप्रति नेपालको आस्था एवं प्रतिवद्धतालाई सम्पूर्ण विश्वको समक्ष छर्लङ्ग पारेको छु ।
- १.३. आज देशमा रहेको राजनीतिक स्पष्टता र निश्चितताको बातावरणको फाइदा उठाई उपलब्ध सबै श्रोत र साधनको अधिकतम सदुपयोगबाट जनआंकाक्षालाई पूरा गर्दै जान सक्नु परेको छु । हाम्रा सबै क्रियाकलाप, जाँगर र आकांक्षाहरु दलविहीन प्रजातान्त्रिक पञ्चायत व्यवस्थाको माध्यमबाट नै शोषणरहित समाजको सिर्जना गर्ने काममा समर्पित हुनु पर्नेमा कुनै संदेश छैन । यस कार्यमा व्यापक र प्रभावकारी रूपले जनसहभागिता जुटाउन पञ्चायतका विभिन्न निकायहरु र वर्गीय संगठनहरुमा नयाँ उत्साह र जाँगर ल्याउन स्थानीय नेतृत्वको भूमिका निर्णयात्मक हुने कुरा निर्विवाद छु ।
- १.४. अन्तर्राष्ट्रिय आर्थिक बातावरणले हाम्रो विकासको गतिलाई प्रभाव पारीनै रहने कुरा स्वतः सिद्ध छु । नेपाल विकासोन्मुख देशहरुको समूहको सक्रिय सदस्य भएकोले समूहको व्यापक हितको परिधिभित्र रही विकसित र विकासोन्मुख देशहरुबाट अल्प विकसित देशहरुसिर व्राहित हुने साधन र प्रविधिको परिमाणमा बढ्दि गर्ने, सरकारले दिएको प्राथमिकताका क्षेत्र र प्रविधिलाई प्रश्न्य दिने र सहायताका शर्तहरु उदार हुनु पर्ने जस्ता महत्वपूर्ण कुराहरुमा हामीले जोड दिए आएका छौ ।
- १.५. विकसित देशहरुले विकासोन्मुख देशहरुबीच बढी उदारवादी व्यवहार गर्नु पर्ने विषयमा उत्तर-दक्षिणका राष्ट्रहरुबीच समय समयमा विभिन्न स्तरमा बैठकहरु नभएका पनि होइनन्, तर ठोस उपलब्धि हासील हुन सकेको छैन । व्यूनर्स आयस कार्य योजना, क्याराक्स कार्य योजना, हवाना घोषणा, क्यानकुन शीर्षस्थ वार्ता र केही महीना अधि भएको नयाँ दिल्ली सरसल्लाहको वावजूद विकसित देशहरुको दृष्टिकोणमा खास परिवर्तन आएको छैन । सात औद्योगिक राष्ट्रहरुको हालैको भर्साई वार्तामा पनि विकसित देशहरुको बीच मौत्क्य भएको पाइएन । फलतः आज अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा अनिश्चितताको बातावरण देखिएको छु । यसको परिणामस्वरूप अन्तर्राष्ट्रिय आर्थिक सहयोग सम्बन्धी वहुपक्षीय वित्तीय संघ संस्थाहरु पनि आर्थिक संकटबाट गुज्जीरहेका छन् । यस प्रकार विकसित देशहरुको विकासोन्मुख देशहरुलाई आर्थिक विकासमा सहयोग गर्ने प्रतिवद्धतामा शिथिलता देखिन आएको छु । तापनि नेपाल जस्ता अल्पविकसित देशहरुप्रति अन्तर्राष्ट्रिय सहयोगको निम्नि सहानुभूति एवं वचनबद्धता कायमै रहेको छु ।
- १.६. संयुक्त राष्ट्र संघ तत्वावधानमा विगत वर्ष पेरिसमा आयोजित अल्पविकसित देशरुको सम्मेलनमा एशिया तथा प्रशान्त क्षेत्रका अस्त्विकसित देशहरुको तर्फबाट राष्ट्रनायक श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको सम्बोधन अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा एक प्रभावकारी अभिव्यक्ति मानिएको छु । यस सम्मेलनबाट अल्पविकसित देशहरुको विकासका आकांक्षा र समस्याहरुप्रति विश्व समुदायको संवेदनशीलता प्राप्त गर्न मद्दत पुगेको छु । सम्मेलनले अल्पविकसित देशरुको निम्नि १९८० दशकको नयाँ आर्थिक कार्यक्रम अनुमोदन गरेको छु र यसबाट अल्पविकसित देशहरुको विकास प्रयासमा निकै दरिलो आर्थिक टेवा पुग्न जाने विश्वास लिएको छु ।
- १.७. पेरिस सम्मेलनपछि संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलन र एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको तत्वावधानमा नेपालमा संचालित गोष्ठीहरुले पनि यस क्षेत्रका अल्पविकसित तथा विकासोन्मुख देशहरुको समस्या समाधान गर्न नयाँ समझदारी बढाएको छु । यसै क्रममा निकट भविष्यमा संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनको तत्वावधानमा यस क्षेत्रका अल्पविकसित देशहरुको बैठक नेपालमा बस्दैछ । साथै यस वर्षको लागि एशियाली विकास बैकको बोर्ड अफ गर्भनर्सको अध्यक्ष पदमा नेपालको निर्वाचनले पनि यस क्षेत्रका अल्पविकसित देशहरुको विकास प्रयासलाई अधि बढाउन नेपालको प्रभावकारी भूमिका हुन सक्ने विश्वास गर्न सकिन्छ । श्री ५ महाराजाधिराज सरकारको बहु आयाम युक्त प्रतिभा एवं विकासप्रतिको कटिवद्धता, श्री ५ को सरकारको असंलग्न परराष्ट्र नीति र सम्पूर्ण नेपालीको शान्तिप्रतिको दृढ आस्था र विश्वासको फलस्वरूप अन्तर्राष्ट्रिय क्षेत्रमा अल्पविकसित देशहरुको सामूहिक हितको निम्नि नेपालले यसरी महत्वपूर्ण योगदान दिन सकेको हो भन्ने मेरो धारणा छु ।

अध्यक्ष महोदय,

- २.१ यी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पृष्ठभूमिमा म अब चालू आर्थिक वर्षमा श्री ५ को सरकारले अपनाएका नीतिगत कुराहरुको विवेचना गर्न चाहन्छु ।

- २.२** चालू आर्थिक वर्षको बजेट तयार गर्दा हाम्रो अर्थ तन्त्रमा रहेका विषमतालाई हटाई विकास प्रक्रियालाई सुदृढ र गतिशील बनाइने कुरा मैले उल्लेख गरेको थिएँ । श्री ५ को सरकारले अर्थतन्त्रमा रहेका विकृति र विसंगतिहरु हटाई उच्चोग, वाणिज्य र अन्य व्यवसायको विकासको निमित्त सुदृढ प्रशासकीय कदम अपनाएको छ ।
- २.३** वैदेशिक व्यापार क्षेत्रमा देखा परेको असन्तुलनलाई नियन्त्रण गर्न श्री ५ को सरकार सजग रहेको छ । फलस्वरूप यस वर्ष व्यापार घाटा कम हुन नसके पनि विगत वर्षको तुलनामा आयात वृद्धि दरमा निकै हास आएको छ र भुक्तानी सन्तुलनमा निकै सुधार भई विदेशी मुद्राको संचितिमा प्रशस्त वृद्धि हुन सकेको छ ।
- २.४** मैले चालू आर्थिक वर्षको बजेट पेश गर्दा वैदेशिक व्यापार नीति तर्जुमा गर्ने कुरा बताएको थिएँ । हालै लागू गरिएको वाणिज्य नीतिको प्रभाव स्पष्टता: देखा पर्न केही समय अवश्य नै लाग्ने छ । तर यसबाट आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने खालका साना तथा मझौला उच्चोगहरुको निमित्त अनुकूल बातावरणको सिर्जना हुनेछ भन्ने विश्वास लिन सकिन्दछ ।
- २.५** हाम्रा विकास आयोजनाहरु समयमा कार्यान्वयन हुन नसकेको सन्दर्भमा केही प्रशासकीय कार्यविधिमा समेत सुधार गर्ने कुरा मैले उल्लेख गरेको थिएँ । लेखा प्रशासन र कार्यान्वयन स्थितिमा सुधार ल्याउन आवश्यक तालिमको व्यवस्था गर्नुको साथै नियमहरूमा पनि सामयिक परिवर्तन गरी जिल्लामा नै बजेट खर्च निकासा दिने र हिसाबको लेखा परीक्षण गर्न जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयहरु ७५ जिल्लामा नै स्थापना भईसकेका छन् । चतुर्मासिक निकासाको परिपाठी प्रारम्भ भएदेखि विकास कार्य संचालनमा निकै सुगमता आएको महशूस गरिएको छ । खर्चको निकासा र उपयोग स्थिति तथा आर्थिक व्यवस्थापनमा देखा परेको समस्यालाई नियमित रूपमा अबलोकन गर्न केन्द्रीय स्तरमा व्यवस्था मिलाइएको छ । साथै, सरकारी कार्यालयहरूमा बुझाउनु पर्ने सानातिना रकमहरूका लागि पनि बैक मार्फत बुझाउनु पर्दा परिहेको असुविधालाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि रु. ५ हजारसम्म कार्यालयले नै बुझिलिने व्यवस्था गरेको छु ।
- २.६** चालू आर्थिक वर्षको बजेट वक्तव्यमा संस्थानहरूको कार्यकुशलता र कार्यदक्षतामा वृद्धि गर्न तथा व्यवस्थापन खर्च घटाउन एकै उद्देश्य र कार्य क्षेत्र भएका विभिन्न संस्थानहरूलाई एकीकरण गर्ने र सरकारी क्षेत्रमा संचालन गर्ने आवश्यक नदेखिएका संस्थानहरूलाई नीजि क्षेत्रमा पठाउने श्री ५ को सरकारको नीतिबारे प्रकाश पारेको थिएँ । यस नीति अनुरूप श्री ५ को सरकारले नेपाल टिम्बर कपोरेशन, इन्धन संस्थान, वन पैदावार विकास समितिलाई गाभी एक संस्थान र नेपाल विद्युत कपोरेशन र पूवाञ्चल विद्युत कपोरेशनलाई गाभी एक संस्थान गरि एकीकरण गर्ने निर्णय गरिसकेको छ । यो क्रम आगामी वर्षमा पनि जारी रहनेछ ।
- २.७** सरकारी संस्थानहरूको कार्य संचालनमा आइ परेका विभिन्न कठिनाईहरु मध्ये चालू पूँजीको अभाव, अपर्याप्त पूँजीको बनौट, श्री ५ को सरकारको निर्देशन अनुसार आर्थिक तथा सामाजिक उद्देश्य हासिल गर्नको लागि संस्थानहरूले गरेका कारोबारमा भएको नोक्सानीको परिपूर्ति गर्ने पर्याप्त अनुदानको व्यवस्था नहुनु र संस्थानहरूको संचालन व्यवस्थापन विधिको कमी नै मुख्य हुन । यसले गर्दा संस्थानहरूले वाणिज्य बैंकहरूवाट श्री ५ को सरकारको जमानतमा लिएको ऋण भुक्तानी गर्न कठिनाईहरु परेको छ । तसर्थ यी कठिनाईहरु हटाउन संस्थानहरूको कार्य प्रकृति तथा कार्यक्रम हेरी आवश्यक चालू पूँजीको व्यवस्था मिलाइएको छ । यसै गरी वाणिज्य बैंकहरूवाट प्राप्त ऋण चुक्ता गर्ने आवश्यक अनुदान रकम उपलब्ध गराइनुका साथै पूँजीको बनौटमा पनि सुधार गरिएको छ । संस्थानहरूको व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले योग्यता, अनुभव र नेतृत्व प्रदान गर्ने क्षमताको आधारमा व्यवस्थापकहरूको नियुक्ति गरिने परिपाठी बसालिदै छ । संस्थानहरूको सुधारको निमित्त विभिन्न कदमहरू लिएको फलस्वरूप चालू वर्ष यिनीहरुको कार्यकलापमा प्रगतिका लक्षणहरु देखिन थालेका छन् । आगामी आर्थिक वर्षमा यसमा अरु सुधार भई छोटो अवधिमा नै यो संस्थानहरूले राष्ट्रिय उत्पादन तथा राजश्वमा ठूलो योगदान दिन समर्थ हुने छन् भन्ने विश्वास लिन सकिन्दछ ।
- २.८** ग्रामीण क्षेत्रमा रहेको बचतलाई परिचालन गरी उत्पादक क्षेत्रमा प्रवाहित गराउन ग्रामीण क्षेत्रमा वाणिज्य बैंकहरूको शाखाहरूको विस्तार गरिएको छ । केही जिल्लाहरूमा सघन बैंकिङ कार्यक्रम संचालन गरी स्थानीय उद्यामीलाई व्यावसायिक सरसल्लाहदखि कर्जासम्म उपलब्ध गराउने व्यवस्था भएको छ । यस कार्यक्रम अन्तर्गत कर्जा स्वीकृति गर्दा धीतोलाई भन्दा आयोजनाको संभाव्यतालाई बढी महत्व दिने गरी धीतो सम्बन्धी नियमहरूमा खुकुलोपन तथा कार्यविधि सरलीकरणको व्यवस्था गरिएको छ ।
- २.९** बचतलाई आकर्षित गर्न वाणिज्य बैंकले प्रदान गर्ने व्याज दरको प्रभावकारी भूमिका हुन्छ । मुद्रा स्फीतिको सन्दर्भमा समय समयमा व्याज दरमा पुनरावलोकन हुनु आवश्यक छ । विगत वर्षहरूमा आवधिक निक्षेपमा भएको वृद्धि दर सन्तोषप्रद नै रहे तापनि उत्पादक क्षेत्रतर्फ बढ्दै गएको कर्जाको आवश्यकतालाई दृष्टिगत गर्दा यो वृद्धि दर अझै पर्याप्त नभएको महशूस गरिएको थियो । त्यसैले बचत कर्तालाई प्रोत्साहन दिई अझै बढी मात्रामा बचत परिचालन गरी उत्पादक क्षेत्रतर्फ साधनलाई प्रवाहित गराउने उद्देश्यले निक्षेप र कर्जाको व्याजदरमा वृद्धि गरिएको छ ।
- २.१०** कृषि उत्पादनमा अर्थेक्षित मात्रामा वृद्धि हुन नसकेको वर्तमान परिस्थितिलाई दृष्टिगत गरी श्री ५ को सरकारले कृषि विकास कार्यक्रमलाई बढी प्रभावकारी बनाई वरिष्ठ अधिकृतहरूलाई जिल्लाको कृषि कार्यक्रमको सुपरिवेक्षकहरु तोकी उनीहरूवाट

- जिल्लामा समयमा मल बीउको आपूर्ति, कृषि ऋणको उपलब्धि र आवश्यक समन्वयको प्रवन्ध मिलाउने व्यवस्था मिलाईसकेको छ । कतिपय कारणहरुले आर्थिक कठिनाइमा परी भाखाभित्र कृषि विकास बैंक वा अन्य संस्थाहरुबाट लिएको उत्पादन ऋण बुझाउन नसकेका किसानहरुलाई २०३९ वैशाख मसान्त भित्र जरिवाना तिर्नु नपर्ने गरी म्याद बढाइने कुरा मैले चालू वर्षको बजेट प्रस्तुत गर्दा उल्लेख गरेको थिएँ । तदनुसार गत वैशाख मसान्तभित्र रु. ६ करोड ५५ लाख बराबरको उत्पादन ऋणलाई जरिवाना तिर्नु नपर्ने गरी म्याद बढाइएको कुरा पनि यहाँ अवगत गराउन चाहन्छु ।
- २.११** देशभित्रै उपलब्ध हुने कच्चा पदार्थ र परम्परागत शीपको उपयोग गरी राष्ट्रिय अर्थतन्त्रलाई वांछित मोड दिनमा साना तथा घरेलु उद्योगहरुको महत्वपूर्ण भूमिका हुने भएकोले मैले गत वर्ष यस्ता उद्योगहरुको सम्बद्धन र प्रवर्द्धन गर्न श्री ५ को सरकारले पर्याप्त प्रोत्साहन दिने नीति अनुरूप सुविधाहरु जुटाउने कुरा उल्लेख गरेको थिएँ । तदनुसार नयाँ औद्योगिक नीति अन्तर्गत साना तथा घरेलु स्तरका उद्योगहरुको स्थापना गर्ने प्रक्रियालार्य सरलीकरण गरिएको छ । कच्चा पदार्थको उपलब्धि, ऋणको सुविधा, तालिमको व्यवस्था र उत्पादित सामानहरुको संस्थागत रूपमा बेच विखनको व्यवस्था मिलाउन घरेलु तथा ग्रामिण उद्योग विभाग, साझा संस्थाहरु र बैंकहरुलाई कार्यरत गराईएको छ । यसको अतिरिक्त केही जिल्लाहरुमा संचालित एकीकृत ग्रामीण विकास कार्यक्रम र साना किसान विकास कार्यक्रमका अभिन्न अङ्गको रूपमा घरेलु उद्योगको विकासलाई समावेश गरिएको छ । यसै वर्ष अन्तर्राष्ट्रिय बजार समेतलाई विचार गरी उद्योगको प्रवर्द्धन र विक्री व्यवस्था गर्ने कार्यक्रम रहेको एउटा वृद्ध घरेलु उद्योग विकास आयोजना गण्डकी र वाग्मती अञ्चलका ९ जिल्लाहरुमा संचालन हुन थालेको छ ।
- २.१२** चालू आर्थिक वर्षमा श्री ५ को सरकार देशमा अत्यावश्यक वस्तुहरुको आपूर्तिमा नियमितता ल्याउने कार्यमा प्रयत्नशील रहेको छ । फलस्वरूप खाद्यान्न, कपडा, खाने तेल, चिनी, मट्टितेल जस्ता अत्यावश्यक वस्तुहरुको नियमित रूपमा आपूर्ति भइरहेको छ । यथा केही महिनादेखि चामलको मूल्यमा पर्न गएको चापलाई घटाउने उद्देश्यले श्री ५ को सरकारले विभिन्न कदमहरु अपनाई यसको आपूर्ति बढाइसकेको छ ।
- २.१३** करका दरहरु मात्र वृद्धि नगरी कर प्रशासनलाई सुदृढीकरणका साथै सुधार गर्ने कुरा मैले गत वर्ष उल्लेख गरेको थिएँ । यस अनुसार सर्वसाधारण जनताको सुविधाको विचार गरी मालपोत असूल गर्ने कामको लागि पञ्चायत तथा विभिन्न क्षेत्रहरुमा नै डोर पठाई मालपोत असूलीमा सरलीकरण ल्याई अभ बढी प्रभावकारी बनाईएको छ ।
- २.१४** चालू आर्थिक वर्षको बजेट छलफलको क्रममा गत वर्ष माननीय सदस्यहरुबाट दिनु भएका महत्वपूर्ण सुभावहरुलाई कदर गरी श्री ५ को सरकारले यसै आर्थिक वर्षमा नै कार्यान्वयन प्रारम्भ गरिसकेको छ । यी सुभावहरुको दूरगामी प्रभाव हेरी श्री ५ को सरकारले आवश्यकतानुसार नियमहरुमानै संशोधन र नयाँ व्यवस्था समेत गरी सकेको छ । यस समन्वयमा छोटकरीमा यहाँ उल्लेख गर्न चाहन्छु ।
- २.१५** धेरैजसो माननीय सदस्यहरुले देशमा अनियमित व्यापार वढाउँ गएकोमा चिन्ता व्यक्त गर्दै समस्याको समाधानको लागि विभिन्न उपायहरु मध्ये विनियम दरमा एकरूपता ल्याउनु पर्ने र बैंकिङ्ग क्षेत्रको बचत अनियमित व्यापारतर्फ प्रवाहित हुनबाट रोक्नु पर्ने जस्ता सुभावहरु प्रस्तुत गर्नु भएको थियो । तदनुरूप श्री ५ को सरकारले चालू आर्थिक वर्षको शुरुमा नै द्वय विनियम दर समाप्त गरी विनियम दरमा एकरूपता कायम गय्यो । यसका अतिरिक्त अवैध व्यापारमा संलग्न व्यापारी तथा मिलोमतोमा संलग्न देखिएका कर्मचारीलाई कारबाही समेत गरी अनियमित व्यापार नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाई आईको सबै माननीय सदस्यहरुलाई अवगतनै छ ।
- २.१६** माननीय सदस्यहरुले आयकर जस्ता प्रत्यक्ष कर संकलन प्रभावकारी हुन नसकेको खण्डमा सामाजिक न्याय हुन नसक्ने कुरामा जोड दिनु भएको थियो । यसै वर्षमा आयकर सम्बन्धी नियमको संशोधन गरियो । आयकर संकलन गर्ने कार्यमा प्रशासनिक क्षेत्र बढी सकिय भएकोले राम्रा उपलब्धहरु हासिल भएका छन् ।
- २.१७** विगत दशकहरुको प्रयासबाट सिर्जना भएका यातायत, संचार, विद्युत र सिंचाई जस्ता आधारभूत पूर्वाधारहरुको अधिकतम उपयोगबाट सर्वसाधारण जनतालाई प्रत्यक्ष लाभ पुऱ्याउने दृष्टिकोणले श्री ५ को सरकारले विकास प्रक्रियालाई उत्पादनमुखी तुल्याई नयाँ मोड दिन प्रयास गरेको माननीय सदस्यहरुलाई विदितै छ । साथै चालू आर्थिक वर्षमा हामीले जनभावना अनुकूल लिएका विभिन्न समसामयिक नीतिगत आर्थिक निर्णयहरुबाट देशमा विद्यमान आर्थिक विसंगतिहरु हटाउनमा र अस्वस्थ्य आर्थिक क्रियाकलापको नियन्त्रणमा निकै सफलता मिलेको छ । यसबाट हामीले अपनाएका विकास नीतिको सार्थकताको पुष्टि भएको छ भन्ने मेरो धारणा छ ।
- २.१८** अब म देशको वर्तमान आर्थिक स्थितिको विवेचना गर्न चाहन्छु । चालू आर्थिक वर्षमा विभिन्न आर्थिक क्षेत्रमा भएका कार्यकलाप तथा गतिविधिहरु दर्शाइएको आर्थिक सर्वेक्षण २०३८/३९ प्रस्तुत गरिसकेको छु । यस सम्बन्धमा म यहाँ संक्षेपमा उल्लेख गर्दै ।
- २.१९** चालू आर्थिक वर्षमा देशले हासिल गरेको उपलब्धी गत वर्षको तुलनामा निश्चय नै संतोषप्रद रहेको तथ्य मैले यस सदनमा हिजो प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले देखाउँछ । चालू आर्थिक वर्षमा पनि देशको कृषि तथा औद्योगिक उत्पादनमा भएको वृद्धि र अन्य क्षेत्रमा भएको विस्तारको फलस्वरूप कल राष्ट्रिय उत्पादन छैठौं योजनाको निर्दिष्ट लक्ष्यको नजिक पुग्न सकेको अनुमान छ । कृषि तथा औद्योगिक उत्पादनमा वृद्धि, निर्माण, विद्युत तथा सेवा क्षेत्रको विस्तार, आयतको वृद्धि दरमा नियन्त्रण, शोधनान्तर बचतमा उल्लेखनीय वृद्धि, अवांछित आर्थिक गतिविधिमा नियन्त्रण, आदि चालू आर्थिक वर्षका प्रमुख उपलब्धिहरु हुन भन्ने मलाई लागेको छ । तर यतिले मात्र हामीले सन्तोष लिने स्थिति छैन । जनताको क्रयशक्तिमा खास वृद्धि नहुन, जनसंख्या वृद्धि दरमा नियन्त्रण नहुन, केही यतादेखि चामलको मूल्यमा देखापरेको चाप, विकास आयोजनाहरुको कार्यान्वयनमा रहेको ढिलाई र निर्यात क्षेत्रमा वांछित वृद्धि हुन नसक्नु आदि समस्याहरुले हामीलाई पिरोली नै रहेको छन् ।

- २.२ गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ४१ प्रतिशतले कल राष्ट्रिय उत्पादनमा वृद्धि हुन सक्ने अनुमान छ । चालू आर्थिक वर्षमा प्रमुख कृषि उपजहरूको उत्पादन ३.५ प्रतिशतले वृद्धि हुने देखिएको छ । यस मध्ये खाद्यान्न उत्पादन ३.४ प्रतिशतले र नगदेवालीको उत्पादन ४.३ प्रतिशतले वृद्धि हुने देखिन्छ । गत वर्षको पहिलो ९ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा कृषि ऋण, उन्नत वित्त तथा रासायिनक मलको वितरण क्रमशः ६९ प्रतिशत, ३९ प्रतिशत र ५ प्रतिशतले बढेको छ । कच्चा पदार्थको आपूर्ति तथा गत चैत्र महिनादेखि विद्युत आपूर्तिमा आएको सुधारको फलस्वरूप प्रमुख औद्योगिक वस्तुहरूको उत्पादन चालू वर्ष २४ प्रतिशतले बढन जाने अनुमान छ । आर्थिक तथा सामाजिक आधारशिलाहरूको निर्माण तर्फ चालू आर्थिक वर्षको प्रथम ९ महिनामा सडक, झोलुङ्गेपूलको निर्माण, स्वास्थ्य सेवा, खानेपानी, सन्चार क्षेत्र आदि सुविधाहरूको विस्तार उत्साहजनक नै देखिएको छ ।
- २.२१ चालू आर्थिक वर्षको पहिलो ९ महिनामा मुद्रा प्रदाय १७ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक व्यापारतर्फ यसै अवधिमा निर्यात तथा आयात क्रमशः ७.२ र ७.५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षमा आयात वृद्धिमा नियन्त्रण हुन सके तापनि निर्यात वृद्धिले आयातलाई उछिन्न नसकेकोले व्यापार घाटा वृद्धिमा अझै सुधार हुन सकेको छैन । तर व्यापार घाटा वृद्धि दरमा निदै नियन्त्रण हुन गई गत वर्षको पहिलो ९ महिनामा ५३ प्रतिशतले वृद्धि भएको तुलनामा चालू वर्षको सोही अवधिमा ७ प्रतिशतले मात्र व्यापार घाटा बढेको छ । सेवा तथा ट्रान्सफर शीर्षक अन्तर्गत हुने आयमा भएको वृद्धिको फलस्वरूप कूल शोधनान्तर स्थिति भने उल्लेखनीय रूपमा हाम्रो पक्षमा रहेको छ । यस प्रकार चालू आर्थिक वर्षका ९ महीनामा खूद वैदेशिक सम्पत्तिको संचितीमा रु. ७७ करोडले वृद्धि भएको छ । कूल विदेशी विनियम संचित (सुन बाहेक) करीब ९ महिनाको आयात धान्न पुग्ने देखिएको छ ।
- २.२२ यी उपलब्धीहरू देशको आवश्यकताको दांजोमा साधारण देखिए तापनि हाम्रा अनेकन समस्याहरू, तिनीहरूको जटिलता तथा स्रोत, साधन एवं क्षमताको सीमितताको पृष्ठभूमिमा संतोषप्रद नै भएको म ठान्दछु । तीव्र दरले जनसंख्यामा भई रहेको वृद्धिले हाम्रो सीमित भौतिक स्रोतमा निरन्तर परेको चापको परिणाम स्वरूप भूस्खलन जस्ता विभिन्न वातावरणीय विकृतिहरूले उत्पादन वृद्धिमा नै प्रतिकूल प्रभाव पारेको छ । त्यसैले आज उत्पादन वृद्धि मात्र हाम्रो एकोहोरो लक्ष्य नभई उत्पादनका आधारहरूलाई सुरक्षित पार्नु पनि एक अर्को आवश्यकता हुन गएको छ । भू-परिवेष्टित देश भएकोले हामीले सामना गर्नु परेको कठिनपय कठिनाई र अवरोधहरूको साथै हालका वर्षहरूमा अन्तर्राष्ट्रिय क्षेत्रमा आएको आर्थिक मन्दी र मुद्रा स्फीति जस्ता समस्याले पनि हाम्रो विकासको गतिमा नराम्रो असर पारेको छ । यसमाथि भन हाम्रो आयोजना सम्पादन गर्ने क्षमतामा अपेक्षित सुधार हुन नसक्दा उपलब्ध साधनको समेत पूर्ण उपयोग हुन सकेको छैन ।
- २.२३ त्यसै, विकास प्रकृयामा पनि कठिनपय समस्याहरू अझै जटिल रूपमा विचमान छन् । विकासको प्रकृयाले देशका सबै भागलाई समेटी सकेको छैन । वेरोजगारी वा अर्ध वेरोजगारीको समस्या अझै छ । एकातिर आज समाजमा विकासको फल उपभोग गर्दै आएका वर्गले थप सुविधाको निमित्त दबाव दिइरहेका छन् भने अर्कोतर्फ सानो तिनो सुविधाको लागि पनि दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई पर्खाई रहनु परेको छ ।
- २.२४ अब म संक्षिप्त रूपमा आर्थिक वर्ष २०३७३८ को यथार्थ खर्च र चालू वर्षको खर्चको संशोधित अनुमान र वित्तिय साधन परिचालन वारे विवरण पेश गर्दछु ।
- २.२५ आर्थिक वर्ष २०३७३८ मा साधारण तर्फ रु.१ अरब ४२ करोड ६४ लाख खर्च हुने संशोधित अनुमान भएकोमा यथार्थमा रु.१ अरब ३६ करोड १२ लाख खर्च भएको छ । यो संशोधित अनुमानको ९५.४ प्रतिशत छ । चालू आर्थिक वर्षमा साधारणतर्फ रु.१ अरब ७७ करोड ९५ लाख खर्च हुने अनुमान भएकोमा रु.१ अरब ७० करोड ९४ लाख अर्थवा बजेट अनुमानको ९६.१ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।
- २.२६ आर्थिक वर्ष २०३७३८ मा विकास तर्फ जम्मा रु.२ अरब ७५ करोड ९९ लाख खर्च हुने संशोधित अनुमान भएकोमा यथार्थमा रु.२ अरब ७३ करोड ११ लाख खर्च भएको छ । यो संशोधित अनुमानको करीब ९९ प्रतिशत छ । चालू आर्थिक वर्षमा रु.५ अरब ३२ करोड ३७ लाख खर्च हुने अनुमान भएकोमा रु.४ अरब ७ करोड ३८ लाख अर्थवा अनुमानको ७६.४ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान छ ।
- २.२७ आर्थिक वर्ष २०३७३८ मा रु.२ अरब ४२ करोड ६१ लाख राजस्वबाट प्राप्त हुने संशोधित अनुमान भएकोमा रु.२ अरब ४१ करोड ९२ लाख अर्थात् ९९.७ प्रतिशत प्राप्त हुन सक्यो । चालू आर्थिक वर्षमा राजस्वबाट रु.३ अरब १० करोड प्राप्त हुने अनुमान भएकोमा रु.२ अरब ९२ करोड ९ लाख अर्थात् ९४.२ प्रतिशत प्राप्त हुने संशोधित अनुमान छ । चालू आर्थिक वर्षमा देशको आर्थिक तथा औद्योगिक विकासमा योगदान नगर्ने किसिमका आयातलाई नियन्त्रण गर्ने र अनावश्यक उपभोगलाई निरुत्साहित गर्न यस्ता वस्तुहरूको आयातमा नै कटौती गरिएको छ । यसबाट यस वर्ष आयात निर्यात कारोबारबाट हुने आयमा केही कमी हुन गएको छ । मालपोतमा दिइएका साथै केही जिल्लामा अतिवृष्टि र अनावृष्टि भएकोले मालपोत मिन्हा गरिएकोले पनि राजस्वमा केही कमी हुन गएको छ ।
- २.२८ आर्थिक वर्ष २०३७३८ मा विकास खर्च तर्फ रु.२ अरब ७३ करोड ११ लाख मध्ये रु.१ अरब १६ करोड ८९ लाख आन्तरिक स्रोतबाट र रु. १ अरब ५६ करोड २२ लाख वाह्य स्रोतबाट व्यहोरिएको थियो । आन्तरिक स्रोत मध्ये रु.१ अरब ५ करोड ८० लाख राजस्व बचतबाट प्राप्त भएको र आन्तरिक ऋणवाट रु.२५ करोड उठाएकोले रु.१३ करोड ११ लाख नगद मौज्दात रहन

आयो । चालू आर्थिक वर्षको संशोधित अनुमान अनुसार कूल विकास खर्च रु.४ अरब ७ करोड ३८ लाख मध्ये रु २ अरब ५ करोड ९० लाख विदेशी सहायताबाट व्यहोरिने भएको छ । आन्तरिक स्रोतबाट व्यहोरिने रकम रु २ अरब १ करोड ४७ लाख मध्ये रु.१ अरब २१ करोड १५ लाख राजस्व बचतबाट, रु ५० करोड आन्तरिक ऋणबाट र नपुग रु.३० करोड ३२ लाख नगद मौज्दातबाट व्यहोरिने संशोधित अनुमान छ ।

३.१ आगामी आर्थिक वर्षको बजेटमा अन्तर्निहित आर्थिक र विकास नीतिहरु मूलतः श्री ५ को सरकारले हालै जनसमक्ष ल्याएको विशेष आर्थिक कार्यक्रमको कार्यान्वयनलाई नै सघाउ पुऱ्याई छैठौं योजनाले परिलक्षित गरेको विकास दरलाई हासिल गर्ने दृष्टिकोणले निर्धारण गरिएका छन् । विशेष आर्थिक कार्यक्रम वारे यहां केही प्रकास पार्न चाहन्छु ।

३.२ विकासको गति द्रुतर गर्ने मूलभूत आवश्यकता नै मानिएको राजनैतिक परिपक्वता जस्ता महत्वपूर्ण सफलताहरु मैले शुरुमा नै उल्लेख गरें । **श्री ५ महाराजाधिराज सरकार**को प्रजावत्सलता तथा दलविहीन प्रजातान्त्रिक पन्चायत व्यवस्थामा समर्पित कार्यकर्ताहरुको अथक परिश्रम एवं व्यवस्थाप्रति रहेको जनआस्थाले प्राप्त यो अनुकूल वातावरण अब आर्थिक विकासका लागि केन्द्रीत गर्नु आजको सबभन्दा महत्वपूर्ण चुनौती हुन गएको मैले सम्झेको छ ।

३.३ यस राजनैतिक तथा आर्थिक पृष्ठभूमिमा श्री ५ महाराजाधिराज सरकारबाट राष्ट्रिय पन्चायतको बतिसौ अधिवेशनमा बक्सेको शाही सम्बोधन तथा २०३८ सालको विजया दशमी र २०३९ साल वैशाख १ गते देशवासीमा नाउंमा बक्सेको सञ्चेशहरु र केन्द्रीय पन्चभेलाले सिफारिश गरेको विभिन्न सुभावहरुको परिप्रेक्ष्यमा देशको आर्थिक व्यवस्थाको विभिन्न पक्षहरुको विकास तथा सुदृढीकरणको निमित्त श्री ५ को सरकारले विशेष आर्थिक कार्यक्रम जनसमक्ष प्रस्तुत गरिसकेको छ । विशेष आर्थिक कार्यक्रमको मुख्य उद्देश्य क्षेत्रीय सन्तुलनका आधारमा जनसहभागिताको माध्यमबाट उपलब्ध स्रोत र साधनलाई उत्पादनशील व्यवसायमा प्रवाहित गरी राष्ट्रिय उत्पादन वृद्धि गर्नु र विकासको प्रतिफल बहुसंख्यक जनतामा पुऱ्याउनु रहेको छ । साथै आर्थिक क्षेत्रमा विद्यमान विभिन्न असंगतिहरुलाई हटाउन र कार्य सम्पादनमा देखा परेका विभिन्न समस्याहरुको समाधान गर्नका लागि नयाँ दृष्टिकोण अपनाई आधारभूत कार्यनीति पनि तर्जुमा गरिएको छ ।

३.४ यस वर्ष छैठौं योजना कार्यान्वयन भएको दुई वर्ष व्यतीत हुदैछ । हाम्रो योजनाको मूलभूत लक्ष्य आन्तरिक तथा वाह्य साधनहरुको अधिकतम परिचालन गरी विकासको गतिलाई तीव्रतर पाँडै लर्नु हो । देशको वास्तविक आवश्यकता र वस्तुस्थितिलाई दृष्टिगत गरी उत्पादनलाई वृद्धि गर्दै लग्नु नै विकासको लागि हाम्रो प्रयासको प्राथमिकता हुन आएको छ । तदनुसार कृषि क्षेत्रमा छैठौं योजनामा निर्धारित उत्पादनको लक्ष्य एक वर्ष अगाडि नै पूरा गर्ने गरी कार्यक्रम सन्चालन हुनेछ । कृषि सामाग्रीहरुको आपूर्ति व्यवस्था समयमै मिलाउनाको साथै साना किसान विकास आयोजना, साभा सहकारी व्यवस्था तथा भूमि सुधार सम्बन्धी आयोजनाहरुलाई अझै परिष्कृत, सुसंगठित तथा व्यवस्थित गरी कृषकहरुलाई प्रत्यक्ष लाभ पुऱ्याउनमा बढी जोड दिइएको छ ।

३.५ राष्ट्रिय उत्पादनको अभिवृद्धिमा कृषि क्षेत्रको योगदानको महत्वपूर्ण भूमिका छ, तर बढ्दो जनसंख्याको अनुपातमा राष्ट्रिय अभिवृद्धि गर्दै लग्नको लागि औद्योगीकरण गर्नेतक पनि हामीले दृढताका साथ अगाडि बढ्नु परेको छ । यही दृष्टिकोण अपनाई नयाँ औद्योगिक नीति कार्यान्वयन गरिएको कुरा माननीय सदस्यहरुमा विदितै छ । देशमा उपलब्ध कच्चा वस्तुमा आधारित उद्योगहरुको प्रवर्द्धनको निमित्त कृषि एवं वन पैदावारमा आधारित उद्योगहरु तथा आयात प्रतिस्थापन हुने उद्योगहरुको स्थापना एवं विस्तारमा जोड दिइएको छ । यसको अतिरिक्त विभिन्न कठिनाईको कारणबाट बन्द रहेको उद्योगलाई पुनः सन्चालन गर्ने तथा चालू उद्योगहरुलाई पूर्ण क्षमतामा सन्चालन गर्ने तर्फ विशेष प्रयत्न गरिनेछ ।

३.६ देशको व्यापार प्रवर्द्धन गर्ने, यस क्षेत्रमा देखिएका असंगतिहरु हटाउने तथा औद्योगिक लगानीको विस्तार गर्न निजी क्षेत्रलाई आवश्यक प्रोत्साहन दिने दृष्टिकोणले आर्थिक कार्यक्रम अन्तर्गत नयाँ वाणिज्य नीति लागू गरिएको छ । यसको कार्यान्वयनबाट एकातिर राष्ट्रिय हितसंग मैल नखाने निजी संकुचित स्वार्थबाट प्रेरित प्रवृत्ति निरुत्साहित हुनेछ भने अर्कोतिर देशको औद्योगिक विकासमा वाणिज्य क्षेत्रले सकारात्मक र महत्वपूर्ण योगदान पुऱ्याउनेछ भन्ने आशा गरेको छ ।

३.७ यसरी हामीले विकास प्रक्रियालाई अभियानको रूपमा संचालन गर्ने क्रम शुरु गरिसकेका छौं । यस क्रमलाई अझै दृढताका साथ प्रभावकारी ढङ्गले अगाडि बढाउदै लैजानु परेको छ । हाम्रो विकासका समस्याहरु गम्भीर छन् । यिनीहरुको सामना गरी निर्धारित लक्ष्य हासिल गर्नु निश्चय पनि एक जटिल कार्य हो । तर यसबाट हामी हतोत्साहित हुनु पर्ने कैनून कारण छैन । नेपाली जनतामा विकासमूलक गुणहरु यथेष्ट रूपमा विद्यमान भएकोले विकासका लक्ष्यहरु हासिल गर्न हामी समर्थ छौं भन्ने कुरामा म विश्वस्तु छ । यही विश्वासका साथ आगामी आर्थिक वर्षको बजेटमा आर्थिक तथा विकास नीतिहरुलाई नयाँ मोड दिने प्रयास गरेको छ ।

३.८ मैले प्रस्तुत गर्न लागेको बजेटमा अन्तर्निहित नीतिहरु **श्री ५ महाराजाधिराज सरकार**बाट यस सदनको तेतीसौ अधिवेशनलाई बक्सेको शाही सम्बोधनबाट निर्देशित छन् । माननीय सदस्यहरुले व्यक्त गर्नु भएका भावनाहरु र विभिन्न औपचारिक तथा अनौपचारिक छलफलका क्रममा दिनु भएका सुभावहरुका साथै केन्द्रीय पन्चभेलाले पारित गरेका विभिन्न सुभावहरुलाई पनि ध्यानमा राखेको छ ।

- ३.९ अब म आगामी आर्थिक वर्षको बजेटमा अपनाइएको आर्थिक तथा विकास नीतिहरुको उल्लेख गर्न चाहन्छ ।
- ३.१० दलविहीन प्रजातान्त्रिक पन्चायत व्यवस्थाको मूलभूत उद्देश्यहरु हासिल गर्नु हामी सबैको परम कर्तव्य हो र हाम्रा सबै दीर्घकालीन विकास नीति र कार्यक्रमहरु यी उद्देश्यहरुप्रति परिलक्षित हुनु पर्दछ । यसको लागि निरन्तर वैर्य र विकास प्रति कटिवढता अपरिहार्य हुन्छ । दीर्घकालीन नीति र कार्यक्रमको उपलब्धि एवं प्रभाव दिगो हुन्छ, तर लामो अवधिको प्रतिक्षा पछि, मात्र प्राप्त हुने उपलब्धिको आशा मात्र देखाई सर्वसाधारण जनतालाई पर्खाई राख्नु न्यायोचित होइन र सधै संभव पनि हुदैन । तसर्थ हाम्रा विकास कार्यक्रमहरु निर्धारण गर्दा दीर्घकालीन उद्देश्यहरु र तत्कालिक आवश्यक एवं समस्याहरुको समाधान गर्ने कार्यक्रमहरुको बीच उचित सन्तुलन कायम गर्नु नितान्त आवश्यक छ ।
- ३.११ सर्वसाधारण जताका तत्कालिक आवश्यकताहरु, समाजका कमजोर वर्गलाई थिचिरहेका भोग, रोग र दरिद्रताको पैरो रोके कार्यहरु, विकासको क्रममा देखा पर्ने नयां नयां समस्याहरु, जनसंख्याको अनियन्त्रिक वृद्धि तथा त्यसबाट आएको वातावरणको असन्तुलन एवं प्राकृतिक सम्पदाको विनाश, आदि समस्याहरुको समाधान यथासम्भव चांडो हासिल गर्नु परेको छ । त्यसैले कृषि, उद्योग जस्ता प्रत्यक्ष उत्पादनमूलक आयोजनाहरुको साथै सर्वसाधारण जनताका तात्कालिक आवश्यकता पूर्ति गर्ने तथा प्राकृतिक स्रोत र संपदाको संरक्षण गर्ने, वातावरणको असन्तुलन तथा हासलाई नियन्त्रण गर्ने र खानेपानी, स्वास्थ्य सेवा, आदि कार्यक्रमहरुलाई पनि प्राथमिकता दिने नीति लिइएको छ ।
- ३.१२ देश विकासको निमित्त सबैभन्दा ठूलो साधन हाम्रो अपार जनशक्ति नै हो । सरकारी स्तरबाट संचालित केही आयोजनाले मात्र देशको सर्वाङ्गीण विकास हुन सक्दैन र सर्वसाधारण जनतामा विकासप्रति भावनात्मक जागरण आउन पनि सक्दैन । दलविहीन प्रजातान्त्रिक पन्चायत व्यवस्थाको प्रादुर्भाव भएदेखि गाउँस्तरदेखि नै स्थानीय राजनैतिक नेतृत्वलाई गतिशील बनाई विकासको निमित्त जनपरिचालन गर्ने दिशामा ठूलो जांगर र हौसला आएको छ । त्यसलाई सही दिशा र गति दिन सकेको पक्षमा एकातिर जनताको स्थानीय खांचो पूर्ति गर्ने विभिन्न आयोजनाहरु कार्यान्वयन हुन सक्नेछन् भने अर्कोतिर सबैलाई राष्ट्रिय विकासको मूल प्रवाहमा सक्रिय सहभागी बनाउन सकिने छ । केन्द्रीय पन्चभेलाको भावना पनि यही नै हो भन्ने मेरो धारणा छ ।
- ३.१३ आज देशमा स्थानीय स्तरमा स-साना आयोजना सन्चालन गर्न जनसहभागिता परिचालन गर्न नेतृत्व र स्थायी संगठनको खांचो छैन । दलविहीन प्रजातान्त्रिक पन्चायत व्यवस्था अन्तर्गत हाम्रा सबै गाउँ र जिल्लामा स्थानी, सक्षम र उत्तरदायी संगठनहरु छन् । विकासका लागि स्थानीय राजनैतिक इकाइको योगदान अत्यन्त नै महत्वपूर्ण हुन्छ । हालै निर्वाचित स्थानीय पन्चायतहरुबाट यस्तो उत्तरदायित्वको निर्वाह हुनेछ भन्ने मैले विश्वास लिएको छ ।
- ३.१४ हाम्रो जस्तो ग्रामीण अर्थ व्यवस्थामा साभाको भूमिका महत्वपूर्ण हुन्छ । ग्रामीण क्षेत्रमा स-साना किसानवर्गमा सामूहिक हीतको निमित्त साभा संस्थाहरुको ठूलो योगदान दिन सक्ने तथ्यलाई दृष्टिगत गरी साभालाई दलविहीन प्रजातान्त्रिक पन्चायत व्यवस्थाको आर्थिक पक्षको अभिन्न अङ्ग मानिएको छ । कृषि विकासका साधनहरु, कृषि ऋण र अन्य उपभोग्य वस्तुहरुको आपूर्ति तथा उपजको बेच विखनको व्यवस्था गर्न सघाउ पुऱ्याउने माध्यमको रूपमा साभा संस्थाहरुबाट काम भएको छन् । साभा संस्थाको विस्तार गर्ने क्रममा विगत वर्षहरुमा धेरै संख्यामा संस्थाहरु स्थापना गर्दा कतिपय संस्थाहरु आर्थिक रूपले सक्षम हुन सकेको पाइएको छ । साथै गाउँस्तरमा व्यवस्थापन क्षमताको विकास पनि हुन सकेको छैन । यस प्रकार धेरैजसो साभा संस्थाहरुको मूल समस्या आर्थिक तथा व्यवस्थापन सम्बन्धी नै भएकोले आगामी वर्षदेखि साभाहरुलाई निर्देशित व्यवस्थापन अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराई संचालन गराइने व्यवस्था मिलाइने छ । साभा संस्थामा काम गर्ने सेवाका शतहरुलाई आकर्षक बनाइनुको साथै कृषि ऋण प्रदान गर्ने तथा कृषि उपज र कृषि सामग्री बेचविखन गर्ने संस्थाको रूपमा विकास गरिनेछ ।
- ३.१५ दल विहीन प्रजातान्त्रिक पन्चायत व्यवस्थाले परिकल्पना गरेको विकेन्द्रीकरणलाई मूर्त रूप दिने सिलसिलामा आगामी वर्षदेखि जिल्लास्तरीय आयोजनाको छनौट कार्यान्वयन, रेखेदेख तथा जन सहभागिताको परिचालन आदि विकास कार्यको सबै पक्षमा स्थानीय नेतृत्वलाई नै अग्रसर गराइने छ । केन्द्रीय विभागहरुको भूमिका नीति निर्धारण, सुपरिवेक्षण र राष्ट्रिय स्तरका ठूला आयोजनाहरुको कार्यान्वयनमा सीमित रहनेछ । यसरी राष्ट्रिय र जिल्लास्तरीय कार्यक्रमहरु स्पष्ट रूपमा छुट्याइने छ । यसबाट स्थानीय नेतृत्वको विकासमा सघाउ पुरनुको साथै जनसहभागिता व्यापक रूपमा परिचालन गर्न पनि बढावा मिल्नेछ । जिल्ला पन्चायतलाई विकास कार्यहरु सन्चालन गर्न आर्थिक साधान उपलब्ध गराउने उद्देश्यले प्रत्येक जिल्लामा संकलन हुने मालपोतको ५० प्रतिशत रकम अनुदान दिने व्यवस्था गरिनेछ । यस अनुसार रु.१ लाखसम्म मालपोत उठ्ने जिल्लामा भने सम्पूर्ण रकम जिल्ला पन्चायतलाई अनुदान दिनेनेछ । स्थानीय विकासको लागि कैन्ते जिल्लाले गाउँ पन्चायतहरुको सिफारिशमा पन्चायत विकास तथा जग्गा कर पुनः लागू गर्न चाहेमा श्री ५ को सरकारले स्वीकृति दिने नीति अपनाएको छ । यस प्रकार लागू भएका पन्चायत विकास तथा जग्गाकरबाट प्राप्त आय मध्ये ३५ प्रतिशत श्री ५ को सरकारमा जम्मा गर्नु पर्नेछ । बाँकी ६५ प्रतिशत मध्ये १० प्रतिशतसम्म प्रशासकीय खर्चमा उपयोग लगारी अन्य सबै रकम विकास आयोजनामा उपयोग गर्नु पर्नेछ । साथै पन्चायत विकास तथा जग्गा करबाट भएको आमदानी र खर्चको लेखा परीक्षणको व्यवस्था पनि गरिने भएको छ । यसरी स्थानीय स्तरमा नै बढी मात्रामा साधनको परिचालन भएमा विकास कार्यलाई अभ बढी व्यापक बनाउन सकिने हुन्छ भन्ने मेरो धारणा छ ।
- ३.१६ हाम्रो अर्थ व्यवस्था मूलतः निजी क्षेत्रमै आधारित रहेको पृष्ठभूमिमा देशको आर्थिक विकास र सामाजिक विकास यसै क्षेत्रको प्रयासबाट मात्र सम्भव हुने हुँदा यस क्षेत्रको भूमिका आउंदा वर्षहरुमा अभ बढी विस्तृत र विविध गराउदै लैजानु पर्ने देखिएको छ । सरकारी क्षेत्रलाई प्रतिरक्षा सम्बन्धी उचोग र निजी क्षेत्रबाट सम्भव नहुने कार्यहरुमा मात्र केन्द्रीत गराई यी दुवै क्षेत्रका प्रयासहरुलाई एक अर्कोको परिपूरकको रूपमा विकसित गराइनेछ । यही दृष्टिकोण अपनाई सरकारी क्षेत्रमा जनतालाई तत्कालै

लाभ दिने, सरकारी स्तरमा मात्र सम्भव नहुने र अन्ततोगत्वा निजी क्षेत्रलाई सघाउ पुऱ्याउने कामहरूमात्र सरकारी क्षेत्रबाट संलग्न गराई अन्य सबै विकास कार्यहरू निजी क्षेत्रमा नै गराउन प्रोत्साहित गरिनेछ । निजी क्षेत्रलाई उद्योग र व्यापार जस्ता क्षेत्रमा मात्र सीमित नराखी आगामी वर्षदेखि यातायात, सिंचाई, निर्माण, वृक्षारोपण र खानेपानी, जस्ता कामहरूमा पनि सक्रिय सहभागी गराउने दृष्टिकोण राखिएको छ । यसको लागि श्री ५ को सरकार अनुकूल वातावरण सिर्जना गर्न प्रयत्नशील रहने छ । निजी क्षेत्रको संस्थागत विकासको लागि पूँजी बजारलाई प्रभावकारी रूपबाट संचालन गर्न आवश्यक कानूनी व्यवस्था पनि गरिनेछ ।

३.१७ देशको आर्थिक तथा सामाजिक विकास द्रुतर गतिले संचालन गर्ने क्रममा विगत दुई दशमा विभिन्न सरकारी संस्थानहरु स्थापना भएको कुरा मानीय सदस्यहरूलाई विदितै छ । देशको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रलाई पनि संलग्न गराई निजी क्षेत्रको भूमिका व्यापक गर्ने नीति श्री ५ को सरकारले अवलम्बन गरे तापनि यसको विकासको लागि केही समय लाग्ने छ । तसर्थ अझ केही कालको लागि सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रही रहने हुनाले सरकारी संस्थानहरु विकासको एक प्रभावकारी माध्यमको रूपमा संचालन गर्नु पर्ने आवश्यकता निर्विवाद छ । यही दृष्टिकोणले सरकारी संस्थानहरुको उद्देश्य, कार्य क्षेत्र तथा क्रियाकलापलाई पुऱ्याउने आवश्यकता निर्धारण गर्ने व्यवस्था गरिएको छ ।

३.१८ सरकारी खर्च वचत गर्ने सिलसिलामा संस्थानहरुद्वारा प्रदान गरिने सब्सीडी नीतिमा पनि पुर्निर्विचार गरिएको छ । सब्सीडी नीतिमा अन्तर्रनिहित भावना अनुरूप समाजका कमजोर वर्गले व्यवहारमा सब्सीडीबाट अपेक्षित फाइदा उठाउन नसकेको हाम्रो अनुभव रहेको छ । बढ्दो सब्सीडीको परिमाणबाट राष्ट्रिय आर्थिक व्यवस्थामा अनावश्यक भार पर्न गर्दै विकास कार्यमा प्रतिकूल असर पर्न सक्ने महसूस गरिएको छ । त्यसैले विभिन्न संस्थानहरुलाई देशको दुर्गम भागमा तथा समाजका कमजोर वर्गलाई उपलब्ध गराइएको सेवा सुविधा बाहेक अन्य प्रकारका सब्सीडीहरु क्रमशः घटाउदै लेजाने नीति अपनाइएको छ ।

३.१९ विभिन्न विकास क्षेत्रको बीच देखिएको विकासको असमानतालाई सुधार गर्नु पर्ने आवश्यकताप्रति श्री ५ को सरकारको ध्यान गएको छ । अधिराज्यको सबै क्षेत्रको समानुपातिक ढङ्गले विकास हुनु पर्दै भन्ने दृष्टिकोण लिई सोही अनुसार कार्यक्रमहरूलाई बढी मात्रामा पिछडिएका क्षेत्रमा अग्रसर गराउने प्रयास भइरहेको मानीय सदस्यहरूलाई अवगत नै छ ।

३.२० सुदूर-पश्चिमान्वयल विकास क्षेत्रको कठिनाई र समस्यातिर विशेष रूपले ध्यान दिनु आजको राष्ट्रिय आवश्यकता हो । **श्री ५ महाराजाधिराज सरकारबाट** केही समय अघि त्यस क्षेत्रको अनौपचारिक भ्रमण गरीबक्सी त्यस क्षेत्रको विकास कार्यक्रमहरूको सम्बन्धमा महत्वपूर्ण निर्देशन बक्सेको छ । यसै सिलसिलामा त्यस क्षेत्रको निर्मित समावेश गरिने आयोजनाहरुको छनौट र कार्यान्वयन समीक्षा गर्ने एउटा उच्चस्तरीय समितिको गठन भई कार्य प्रारम्भ भइसकेको छ । बक्स भएका निर्देशनहरूलाई मार्ग दर्शनको रूपमा लिई तदनुसार श्री ५ को सरकारले विकास आयोजनाहरुको छनौट र कार्यान्वयन गर्ने व्यवस्था गरेको छ । यस क्रममा आगामी आर्थिक वर्षको बजेटमा ती आयोजनाहरु संचालन गर्न रकमको व्यवस्था गरेको छ ।

३.२१ अनियन्त्रित जनसंख्या वृद्धिले गर्दा हाम्रो आर्थिक विकासको गतिमा प्रतिकूल प्रभाव परेको छ । विगत वर्षहरूमा हासिल गरिएका उपलब्धीहरुको दांजोमा जनसंख्याको वृद्धि दर बढी भएकोले सर्वसाधारणको जीवनस्तरमा सुधार हुन सकेको छैन र बढ्दो वन विनास, खोरिया फडानी, बसाई सराई आदिले वातावरणै असन्तुलित भई बाढी, पैरो र भू-स्खलनका समस्या बढ्दै छन् । अर्कोतिर बढ्दो मात्रामा प्राथमिक शिक्षा, खानेपानी, स्वास्थ्य केन्द्रहरू, बाटो, पूल आदिको लागि खर्चको व्यवस्था गर्नु पर्दा ठूला र उत्पादक खालका आयोजनामा अपेक्षित मात्रामा वृद्धि गर्न सकिएको छैन । यसले गर्दा जनसंख्यालाई नियमित गरी मानिस र वातावरण बीच बढी सन्तुलन कायम गर्ने नीति अपनाउनु आवश्यक छ ।

३.२२ जनसंख्या वृद्धिमा परिवारको आर्थिक र सामाजिक वातावरणले प्रभाव पर्ने भएकोले एकातिर सर्वसाधारण जनतामा बढी सन्तान लाभकारी नहुने सोचाई र स्थिति सिर्जना गर्नु आवश्यक छ भने अर्कोतिर नियोजनका सबै साधन सरल र सुलभ बनाइनु पनि उत्तिकै आवश्यक हुन्छ । यिनै तथ्यलाई दृष्टिगत गरी श्री ५ को सरकारले जनसंख्यासंग सम्बन्ध राख्ने विभिन्न कार्यक्रमहरु जस्तै एकीकृत ग्रामीण विकास, खाद्यान्त उत्पादन, वन विकास, स्वास्थ्य, शिक्षा, सूचना र प्रसार आदिको जनसंख्या कार्यनीतिसंग बढी समन्वयन गराई संचालन गराउने छ । बढी जनघनत्व भएका क्षेत्रमा परिवार नियोजनका कार्यक्रमलाई बढी जोड दिइनेछ र सानो परिवार प्रति अभिरुची बढाउन विभिन्न जनसमूहलाई सुभाउने गरी बेगलाबेलै किसिमवाट व्यापक रूपले प्रचार र प्रसार गरिनेछ । जनसंख्या सम्बन्धी कार्यक्रमहरुमा स्थानीय पन्चायत, वर्गीय संगठन र सामाजिक संस्थाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले यी संस्थाहरुलाई समेत परिचालन गरी नियोजन कार्यक्रम व्यापक बनाइनेछ । यसको निर्मित श्री ५ को सरकारले आवश्यक आर्थिक र प्राविधिक सघाउ पुऱ्याउनुका साथै नियोजनका साधनहरु उपलब्ध गराउने छ । यसै परिप्रेक्षमा श्री ५ को सरकारले जनसंख्या नियन्त्रण कार्यक्रमलाई बढी प्रभावकारी ढङ्गले संचालन गर्ने उद्देश्य लिई विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी राष्ट्रिय जनसंख्या आयोगको पुनर्गठन पनि गरेको छ ।

३.२३ उर्जाको निरन्तर रूपमा बढ्दै गइरहेको आवश्यकता वन पैदावारबाट मात्र पूरा हुन नसक्ने स्थिति भएकोले तत्कालै वैकल्पिक उर्जा स्रोतमा विकास हुनु अत्यावश्यक छ । यसको लागि हाम्रो अपार जल सम्पदाको यथासिध्ध उपयोग गरिनु पर्दछ । यसबाट औद्योगिक विकास, गार्हस्थ उपयोग, सिंचाई र जलमार्गको विकासको साथै निर्यातको लागि यथेष्ट विद्युतशक्तिको उत्पादन गरी अर्थतन्त्रको ढांचामा नै परिवर्तन ल्याउनु परेको छ । यो तथ्यलाई ध्यानमा राखी जलस्रोतको विकासलाई नै केन्द्रीत गरी

दीर्घकालीन विकास नीति निर्धारण गर्नु अपरिहार्य भएको छ ।

- ३.२ जलस्रोतको उपयोगको निमित्त विगत वर्षहरुमा पनि जलविद्युत र सिंचाइ विकास सम्बन्धी कायकमलाई प्राथमिकता दिइदै आएको हो । कुलेखानी जलविद्युत आयोजनाको निर्माण पूरा भएको छ र दोस्रो चरणको कार्य प्रारम्भ भइसकेको छ । मस्याङ्गदी जल विद्युतको लागि वैदेशिक सहयोग उपलब्ध हुने भएको छ र सप्तगण्डकी जल विद्युतको अध्ययन कार्य भइरहेको छ ।
- ३.२५ जलस्रोत विकासको हाम्रो आवश्यकता र यसको महत्वलाई मध्यनजरमा राखी जलस्रोत सम्बन्धी आयोजनाहरुमा आन्तरिक साधनहरुको उपयोग बढाउदै लैजाने नीति लिइएको छ । तर यस प्रकारका आयोजनाहरुमा धेरै लगानी आवश्यक पर्ने र प्रविधि पनि जटिल हुने हुनाले आन्तरिक साधनबाट मात्र संभव नहुने भएकोले आर्थिक तथा प्राविधिक सहयोग जुटाउन प्रयास गरिनेछ ।
- ३.२६ बढाउदै गाइहेको व्यापार घाटा पनि श्री ५ को सरकारको लागि चिन्ताको विषय रहेको छ । व्यापार घाटा नियन्त्रण गर्न निर्यातयोग्य वस्तुहरुको विकास तथा आयात प्रतिस्थापन गर्ने वस्तुहरुको उत्पादनमा वृद्धि गरिनु आवश्यक छ । देशको उपलब्ध साधनलाई दृष्टिगत गर्दा सबै देशभित्र नै उत्पादन गर्न संभव नहुने हुनाले तथा विकासका सामग्रीहरुको लागि केही कालको लागि आयातमा नै निभर रहनु पर्ने भएकोले नियात वृद्धितर्फ नै बढी जोड दिनु जरुरी भएको छ । यी नै कुराहरुलाई ध्यानमा राखी निर्यात प्रवद्धन गर्न तथा नियात क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्दै लगी यस क्षेत्रको विस्तार गर्ने उद्देश्यले “राष्ट्रिय निकासी व्यापार परिषद्” को गठन भैसकेको छ ।
- ३.२७ सर्वसाधारण जनतालाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु तथा विकास निर्माण सामग्रीहरुको उपलब्धिमा समयमा देखा पर्ने अनिश्चिततालाई जति सकदो चांडो सुधार गरी नियमित तरिकाले आपूर्ति गर्ने ठोस कदमहरु अपनाइने छन् ।
- ३.२८ प्रायः सबैजसो पहाडी तथा दुर्गम क्षेत्रहरुमा खाद्यान्तको उत्पादन उपभोगको तुलनामा न्यून रहेको छ । मौसमको प्रतिकूल असर तथा दैवी प्रकोपको कारणबाट उत्पादन घट्न जांदा केही भागहरुमा बराबर खाद्यान्तको समस्या आइ पर्ने गरेको छ । श्री ५ को सरकारले दुवानी तथा परल मूल्यमा अनुदान व्यहोर्ने गरी खाद्यान्त न्यून हुने क्षेत्रहरुमा सहुलियत दरमा विक्री वितरण गर्दै आएको छ । नियमित कार्यक्रम अन्तर्गत व्यवस्था गरेको खाद्यान्तबाट मात्र समय समयमा आई पर्ने अभावलाई पूर्ति गर्न नसक्ने भएबाट आगामी आर्थिक वर्षदेखि खाद्यान्त जगेडा कोष खडा गरी त्यसको परिचालन गर्ने व्यवस्था गरिनेछ ।
- ३.२९ चालू आर्थिक वर्षको ९ महिनासम्म मूल्य वृद्धिको दर सामान्य रहे तापनि आर्थिक वर्षको अन्तिम चरणमा केही खाद्यान्त वस्तुहरुको मूल्यमा भएको अत्यधिक वृद्धि चिन्ताको विषय भएको छ । खाद्यान्त वस्तुहरुको मूल्य अप्रत्याशित रूपले वृद्धि भएमा निश्चित आय हुने वर्गलाई ज्यादै मकां पर्न सक्ने भएकोले यस प्रकार खाद्यान्त को मूल्य बढ्न नदिन श्री ५ को सरकार सचेष्ट रहेको छ । काठमाण्डौ उपत्यकामा विगत २ महिनामा भएको अप्रत्याशित मूल्य वृद्धिलाई रोक्न मोटो चामलको आपूर्ति बढाइएको छ । भविष्यमा पनि अत्यावश्यक वस्तुहरुको पर्याप्त संचिति समयमा नै गरी आपूर्तिको माध्यमबाट नियन्त्रण गरिनेछ । तर कृत्रिम अभावको सिर्जना गर्न खोज्ने व्यक्तिहरु माथि यथेष्ट कारबाही गर्न श्री ५ को सरकार पछि पर्ने छैन ।
- ३.३० दैनिक उपभोगका सामानहरुको चर्को मूल्य वृद्धिले सर्वसाधारण जनतालाई निकै मर्का परेको महसूस भएको छ । तर प्रशासनिक यन्त्रबाट अस्वाभाविक रूपले मूल्य नियन्त्रण गर्दा एकातिर यस्ता सामानहरु बजारबाटे लोप हुन जान्छन् भने अकोर्टिर वास्तविक उत्पादक पनि निरुत्साहित हुने सभावना हुन्छ । त्यसैले उपभोक्ता र उत्पादक दुवैको हितलाई ध्यानमा राखी उचित मूल्य निर्धारण गर्ने आवश्यक व्यवस्था मिलाउने प्रयास रहनेछ । नियमित आपूर्तिको व्यवस्था गरिनेछ , उत्पादकहरुलाई उचित मूल्य दिलाउन साभा संस्थाहरुलाई ग्रामीण क्षेत्रमा नै खरीद गर्ने कार्यमा सकृद गराइने छ । असाधारण अवस्थामा बाहेक खाद्यान्तको निकासीलाई खुला रखिने छ ।
- ३.३१ अनियोजित रूपमा हुने मुद्रा प्रदायको वृद्धिले आर्थिक स्थितिमा प्रतिकूल असर पार्ने भएकोले मुद्रा प्रदायलाई वान्छित सीमाभित्र राख्ने उद्देश्यले आगामी आर्थिक वर्ष अनुत्पादक क्षेत्रमा जाने कजालाई नियन्त्रित गर्नुको साथै वैदेशिक सम्पत्तिको उपयोग उत्पादनशील क्षेत्रको विकासमा लगाउने नीति अवलम्बन गरिनेछ । देशको कर्जा व्यवस्थालाई सुदृढ गरी उत्पादनशील क्षेत्रतर्फ बढी भन्दा बढी मात्रामा कर्जा प्रवाहित गराउने उद्देश्यले आगामी वर्ष कर्जा योजनाको तर्जुमा गरिनेछ ।
- ३.३२ आर्थिक विकासको वान्छित दर हासिल गर्न सरकारी क्षेत्रको प्रयास मात्रले संभव छैन । न सरकारी क्षेत्रको विकास खर्च मात्रले देशको कूल लगानीलाई प्रतिविधित गर्दै । त्यसैले श्री ५ को सरकारले चालू आर्थिक वर्षदेखिनै निजी क्षेत्रको विकासमा जोड दिई आएको छ । छैठौं योजनाको लक्ष्य हासिल गर्न पनि निजी क्षेत्रको लगानीमा पर्याप्त वृद्धि गर्नु पर्ने देखिन्छ । यस प्रकार गैर सरकारी क्षेत्रको आर्थिक क्रियाकलापलाई बढाउन बैठू तथा वित्तीय संस्थानहरुको कार्य पद्धतिमा नयां मोड दिइने छ ।
- ३.३३ रोजगारी नपाएका शिक्षित वर्ग तथा समाजका कमजोर वर्गको उन्नतिको लागि बैठू तथा वित्तीय संस्थानहरुको साधनको उपयोग गरिने छ । बैड्हुहरुको लगानी उत्पादनशील क्षेत्रमा, त्यसमा पनि खास गरेर समाजका स-साना तथा कमजोर वर्गातिर प्रवाहित गर्ने र मौद्रिकरणको क्षेत्र बढाएर छरिएर रहेका बचतको परिचालन गर्न बैकड सेवालाई ग्रामीण क्षेत्रमा विस्तार गर्नमा जोड दिइने छ । शीप र श्रमको उपयोग गरी उत्पादन तथा सेवा व्यवसायमा लाग्न चाहने समाजका कमजोर वर्गका लागि घरेलु उद्योगका मेशिन,

कच्चा पदार्थ, ठेलगाडा, गोरु गाडा, टेम्पो, रिक्सा जस्ता साधनहरु खरीद गर्न सुलभ रूपमा बैडू ऋण उपलब्ध गराइने छ । वित्तीय संस्थानहरूले प्रदान गर्ने ऋणलाई बढी आवाहारिक र सुलभ बनाइने छ । साथै, वाणिज्य बैडूहरूको नयां शाखा खोल्दा दुर्गम क्षेत्रलाई बढी प्राथमिकता दिई १० वर्षसम्मको कारोबारमा भएको नोक्सानीको क्षतिपूर्ति दिने व्यवस्था गरिनेछ ।

३.३
४ उत्पादन क्षेत्र तर्फ लगानी बढाउने र खास गरी समाजका कमजोर वर्गको हितलाई ध्यानमा राखी सञ्चालन गरिएका प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जा रकमलाई बढी प्रभावकारी बनाइने उद्देश्यले चालू आर्थिक वर्षदेखि नै सघन बैकिडू विकास कार्यक्रम सञ्चालन गरिए आएको छ । आगामी वर्षदेखि प्राथमिकता प्राप्त क्षेत्र तर्फ प्रवाहित गरिने कर्जा रकम वाणिज्य बैडूको कूल निक्षेपको न्यूनतम १० प्रतिशत कायम गरिनेछ । ग्रामीण स्तरमा कृषि कर्जालाई सुगम रूपमा प्रवाहित गर्न कृषि ऋणमा सरलीकरण गरिएको छ ।

३.३५ हाम्रो विकासमा हुने लगानीमा आन्तरिक स्रोत बढाउदै लैजाने हाम्रो नीति हुंदा हुदै पनि विदेशी सहयोगमा भर पनु पर्न अवस्था रहेको छ । विदेशी सहयोग हालसम्म सुचारू रूपले नै उपलब्ध भइरहेको भए तापनि देशको विकास कार्यमा आफ्नै स्रोतलाई बढी परिचालन गर्नु पर्न आवश्यकता छ । त्यसैले आन्तरिक साधन बढी मात्रामा जुटाउन र सरकारी क्षेत्रमा हाल भैरहेको खर्चमा बचत गर्नका लागि विशेष प्रयासहरु गरिएका छन् ।

३.३६ हाम्रो राष्ट्रिय आयको तुलनामा राजस्व ज्यादै न्यून रहेकोले यसमा अझै बृद्धि गर्न सकिने संभावना छ । चालू वर्ष राजस्व प्रशासनमा सुदृढीकरण गर्ने क्रममा उठाइएका विभिन्न कदमहरूको राजस्व उठीमा परेको सकारात्मक प्रभावलाई ध्यानमा राख्दा यो सुदृढीकरण प्रकृया जारी राखेर वर्तमान करका दरहरूबाट पनि राजस्वमा निकै बृद्धि गर्न सकिने देखिएको छ । चालू छैठौं योजना अवधिमा सरकारी क्षेत्रमा खर्च गरिने कुल लक्षित रकम रु.२१ अरब ७५ करोड मध्ये ४० प्रतिशत अर्थात् रु.८ अरब ७० करोड आन्तरिक स्रोतबाट व्यहोरिने व्यवस्था गरिएको छ । योजनाको पहिलो २ वर्षमा भएको कूल विकास खर्च रु.६ अरब ८० करोड मध्ये रु.२ अरब १८ करोड अर्थात् ४७ प्रतिशत आन्तरिक स्रोतबाट व्यहोरिएको छ ।

३.३७ छैठौं योजनाको कूल सरकारी खर्च मध्ये ६० प्रतिशत वैदेशिक सहायताबाट व्यहोरें अनुमान गरिएको छ । योजना अवधिको पहिलो दुई वर्षमा रु.३ अरब ६० करोड अर्थात् विकास खर्चको ५३ प्रतिशत विदेशी सहायताबाट व्यहोरिएको छ । आउंदा वर्षहरूमा पनि वाट्य सहयोग उपलब्ध भैरहने नै विश्वास लिन सकिन्छ । तर वाट्य सहयोग उपलब्ध उपयोगको प्रगतिसंग सम्बन्धित हुने भएकोले हाम्रो कार्य दक्षतामा बृद्धि ल्याउन जरुरी छ । यस सन्दर्भमा निरन्तर आयोजनाहरूको कार्यान्वयन स्थितिको अवलोकन गर्ने प्रकृया प्रारम्भ भई सकेको छ । आउंदो वर्ष यस प्रकृयामा अझ प्रभावकारी तुल्याइने छ ।

३.३
८ कार्यक्रम प्रशासकीय क्षेत्रमा बढाउदै गएको कार्य जटिलतालाई मनन गर्दा कर्मचारीको मनोभावनालाई उच्च गराई कार्यदक्षतामा अभिवृद्धि गर्दै जानु आवश्यक छ । श्री ५ को सरकारको कर्मचारीको तलब भत्ता तथा अन्य सुविधाहरु वारे सुभाव पेश गर्न गठन गरिएको पे-कमिशनले आफ्नो अन्तर्रिम सुभाव पेश गरेको छ । यस प्रतिवेदनमा उल्लेख गरिएका सुभावहरूलाई श्री ५ को सरकारले यथोचित विचार गरी आवश्यक कदमहरु उठाउने छ ।

अध्यक्ष महोदय,

४.१ आगामी आर्थिक वर्षको विकास बजेट र कार्यक्रम तजुमा गर्दा छैठौं योजनाको मूलभूत उद्देश्य र नीतिसंग सामन्जस्य राखेको छु । यसको अतिरिक्त श्री ५ को सरकारले लागू गरेको विशेष आर्थिक कार्यक्रमलाई ध्यानमा राखेको छु । यस अनुसार उत्पादन बृद्धि गर्ने, सर्वसाधारण जनताको दैनिक आवश्यकता परिपूर्ति गर्ने र अर्थ व्यवस्थालाई क्रमशः सुदृढ तथा स्वावलम्बी बनाउने आयोजनाहरूलाई प्राथमिकता दिएको छु । साथै माननीय सदस्यहरूबाट आ-आफनो जिल्लाको आवश्यकता वारे अभिव्यक्त भावनालाई समेत कदर गरी यथासम्भव उपयुक्त आयोजनाहरु समावेश गरेको छु ।

४.२ आर्थिक विकासको अभियानमा आज हाम्रो सामू देखा परेका समस्याहरु चुनौतिपूर्ण र जटिल छन् । समस्यासंग डटेर मुकाविला गर्न नेपालीहरूको अदम्य उत्साह, जांगर तथा अनुभव संगाली उक्त समस्या समाधान गर्न सफल हुनेछौं भन्ने मेरो विश्वास छ । वालिग मताधिकारको आधारमा सम्पन्न भएको आम चुनाव तथा यस वर्ष स्थानीय स्तरको चुनावबाट पन्चायत व्यवस्थामा आवश्यक मात्रामा परिपक्वता आई तदनुरूप यो व्यवस्था अझ बढी परिमार्जित तथा सुदृढ भएको कुरा स्पष्ट भइसकेको छ । आज मैले यस सदनमा प्रस्तुत गरेको बजेट जन-मानसमा देखा परेको विकासको लागि तत्परता र राजनैतिक क्षेत्रमा भएको उपलब्धिबाट प्रेरित छ । यसरी विकास कार्यक्रम संचालन गर्न आवश्यक पूर्वाधार तयार भई सकेकोले आयोजनाहरु सुचारुरूपले कार्यान्वयन हुने छन् भन्ने विश्वास लिएको छ ।

४.३ अब म आगामी आर्थिक वर्ष २०३१/४० को आय व्ययको अनुमान पेश गर्दछु । साधारण बजेट तर्फ रु.२ अरब २२ करोड ८४ लाख र विकास बजेटर्फ रु.९५ करोड ८८ लाख खर्च हुने प्रस्ताव गरेको छु । यो खर्च चालू वर्षको बजेटको संशोधित अनुमानको तुलनामा साधारणतर्फ ३०.४ र विकासतर्फ ७०.८ प्रतिशतले बढी छ । तर चालू वर्षको अनुमानको तुलनामा भने क्रमशः २५.२ र ३०.५ प्रतिशतले बढेको छ ।

४.४ साधारण बजेटर्फ संवैधानिक अङ्गमा रु.६ करोड २ लाख, साधारण प्रशासनमा रु.३३ करोड २६ लाख, राजस्व प्रशासनमा रु.५ करोड ९२ लाख, आर्थिक प्रशासन र योजना रु.३ करोड ६८ लाख, न्याय प्रशासनमा रु.३ करोड ९९ लाख, वैदेशिक सेवामा रु.६ करोड ८५ लाख, रक्षामा रु.४० करोड २० लाख, सामाजिक सेवामा रु.३५ करोड ३२ लाख, आर्थिक सेवाहरुमा रु.१८ करोड ५५ लाख, ऋण तथा लगानी र सांवा व्याजमा रु.३२ करोड ४८ लाख र विविधमा रु.३६ करोड ५८ लाख व्यवस्था गरेको छु ।

४.५ विकास बजेटको कूल खर्चमध्ये आर्थिक सेवामा रु.४ अरब ११ करोड २ लाख, सामाजिक सेवामा रु.१ अरब ७८ करोड ६२ लाख र साधारण प्रशासन, आर्थिक प्रशासन योजना र विविधमा रु.२६ करोड २४ लाख छुट्याइएको छ । आर्थिक सेवामा छुट्याइएको जम्मा रकम मध्ये, कृषि भूमि सुधार र सिंचाईमा रु.१ अरब ६३ करोड ८२ लाख, वन तथा भू-संरक्षणमा रु.२६ करोड ४२ लाख, यातायातमा रु.१ अरब १९ करोड ३ लाख, विद्युतमा ९४ करोड ३६ लाख, उद्योग तथा खानीमा रु.६२ करोड २८ लाख र आर्थिक सेवाहरुको बांकी अन्य शीर्षकहरुमा रु.२५ करोड ११ लाख छुट्याइएको छ । सामाजिक सेवाहरुतर्फ छुट्याइएको रकम मध्ये शिक्षामा रु.६८ करोड ९४ लाख, पन्चायत तथा स्थानीय विकासमा रु.४२ करोड ६४ लाख, स्वास्थ्यमा रु.२८ करोड ५५ लाख, पिउने पानीमा रु.२३ करोड ६२ लाख र अन्य सामाजिक सेवाहरुमा रु.१४ करोड ८७ लाख छुट्याइएको छ ।

४.६ देशको अर्थ तन्त्रमा कृषि विकासले महत्वपूर्ण स्थान राख्ने तथ्य निर्विवाद छ । चालू छैठौं योजनाले निर्धारण गरेको लक्ष्य तथा कार्यक्रममा यस क्षेत्रको विकासको निमित्त प्राथमिकता दिइएको छ । छैठौं योजनाको अन्तिम वर्षको लागि निर्धारित उत्पादन लक्ष्य एक वर्ष अगाडि नै हासिल गर्ने उद्देश्य राखी आगामी आर्थिक वर्षको कार्यक्रम तर्जुमा गरिएको छ । आगामी आर्थिक वर्षको निमित्त कृषि क्षेत्रको लागि छुट्याइएको रकम मध्ये कृषि प्रसार तथा अनुसन्धानको निमित्त रु. २० करोड ६० लाख, बाली विकास तथा संरक्षणको लागि रु.२ करोड ४४ लाख, बागवानी विकासको निमित्त रु.१ करोड ५४ लाख र पशु विकास मत्स्य विकास कार्यक्रमको लागि रु.१५ करोड ७१ लाख खर्च गरिने भएको छ । कृषकलाई मल, बीउ, कीटनाशक औषधी सुलभ तरीकाले उपलब्ध गराउन कृषि सामग्री संस्थानलाई रु.२० करोड ३४ लाख उपलब्ध गराइने छ । यसै गरी कृषि ऋणको लागि कृषि विकास वैकलाई रु.११ करोड ५१ लाख उपलब्ध गराइने व्यवस्था गरिएको छ । यस प्रकार कृषिको लागि जम्मा रु.१५ करोड ७ लाख छुट्याइएको छ जुन रकम चालू आर्थिक वर्षको संशोधित अनुमान भन्दा द४.७ प्रतिशतले बढी छ ।

४.७ कृषि विकासलाई सघाउ पुन्याउने दृष्टिकोणबाट आगामी आर्थिक वर्षमा संचालन गरिने वृहत सिंचाई आयोजनाहरुका निमित्त रु.४९ करोड ४८ लाख, भूमिगत जल अन्वेषण तथा सिंचाई कार्यक्रमको निमित्त रु.२ करोड १४ लाख र नदी नियन्त्रण सम्बन्धी कार्यको लागि रु.२ करोड खर्च गरिनेछ । सिंचाईको लागि छुट्याइएको जम्मा रु.६५ करोड १० लाख चालू आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा ६४.३ प्रतिशतले बढी छ ।

४.८ आगामी आर्थिक वर्षमा सञ्चालन हुने वन विकास सम्बन्धी कार्यक्रममा रु.१९ करोड ८० लाख, भू-संरक्षणको निमित्त रु.३ करोड ५८ लाख तथा राष्ट्रिय निकुञ्ज र वन्य जन्तु आरक्षको लागि रु.३ करोड ४ लाख छुट्याइएको छ । यसरी वन तथा भू-संरक्षण कार्यक्रमको लागि छुट्याइएको रु.२६ करोड ४२ लाख चालू आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा ५९.२ प्रतिशतले बढी छ ।

४.९ देशको द्रुततर आर्थिक विकासको निमित्त पूर्वाधारको रूपमा रहेको यातायात क्षेत्रको विस्तार सम्बन्धी कार्यक्रमको लागि छुट्याइएको रकम मध्ये महेन्द्र राजमार्गको बांकी खण्डहरुको निर्माणको लागि रु.२३ करोड ८८ लाख, महेन्द्र राजमार्गका सहायक मार्गहरुको निर्माणमात्रको निमित्त रु.१० करोड २० लाख, उत्तर-दक्षिण राजमार्गहरुका निर्माणको निमित्त रु.८ करोड ५९ लाख परेको छ । सार्थ निमाण धूरा भैसकेका सडकहरुको पुनर्निर्माण तथा सुधारको लागि रु.१६ करोड १२ लाखको व्यवस्था गरिएको छ । विशुली-सोमदान सडक निर्माणको निमित्त मात्र रु.६ करोड ५० लाख छुट्याइएको छ । यसरी सडक विकासको निमित्त जम्मा द५ करोड १६ लाख विनियोजन गरिएको छ । यो रकम चालू वर्षको संशोधित अनुमानको तुलनामा द७ प्रतिशतले वृद्धि भएको छ ।

४.१० हवाई यातायातको विकासको लागि चालू वर्षको संशोधित अनुमानको तुलनामा दोब्बर वृद्धि गरी जम्मा रु.२६ करोड ६४ लाख छुट्याइएको मध्ये त्रिभुवन विमानस्थलको टर्मिनल कम्प्लेक्स भवन निर्माणार्थ रु.१० करोड ७० लाख, त्रिभुवन विमानस्थलको धावन मार्ग सुदृढीकरणको निमित्त रु.४ करोड ७१ लाख तथा विभिन्न विमानस्थलहरुमा शौर्य शक्तिमा आधारित संचार उपकरण तथा अन्य विद्युत उपकरण जडान गर्ने कार्यको लागि रु.१ करोड ८४ लाख रहेको छ । पूलहरुतर्फ छुट्याइएको रु.७ करोड २३ लाख मध्ये झोलुङ्गे पूलहरुका लागि रु.५ करोड २ लाख परेको ।

४.११ उद्योग विकासको निमित्त आगामी वर्ष छुट्याइएको रु.४४ करोड ३५ लाख मध्ये हेटौंडा सिमेण्ट कारखाना, भृकुटी कारखाना, गणेश हिमाल जस्ता-शिशा उद्योगको लागि रु.२९ करोड ३६ लाख समावेश गरिएको छ । आगामी आर्थिक वर्षमा घरेलु तथा ग्रामीण उद्योगको विकासको निमित्त जम्मा रु.८ करोड ३ लाख छुट्याइएको छ । यसबाट अधिराज्यका विभिन्न जिल्लाहरुमा सघन घरेलु तथा ग्रामीण उद्योग विकास कार्यक्रमहरु पनि संचालन गरिने छन् ।

४.१२ खानी तथा भूगर्भतर्फ एरोम्याग्नेटिक सर्वेक्षणबाट सम्भाव्य देखिएका क्षेत्रहरुमा पेट्रोलियमको अन्वेषण गर्ने कार्यको निमित्त रु.६ करोड ९४ लाख लगायत जम्मा रु.९ करोड ९० लाख छुट्याइएको छ । यस प्रकार उद्योग तथा खानीको लागि जम्मा रु.६२ करोड २८ लाख छुट्याइएको छ जुन रकम चालू आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १५५.३ प्रतिशतले वृद्धि भएको छ ।

- ४.१ विद्युत क्षेत्रको विकासको निमित्त आगामी आर्थिक वर्षमा ठूला जल विद्युत आयोजनामा जस्तै, मर्स्याङ्गदी जल विद्युत आयोजना, देवीघाट जल विद्युत आयोजना र कुलेखानी (दोसो) आयोजनाहरुका निमित्त रु.६२ करोड २६ लाख, देशका विभिन्न भागमा विद्युत प्रसारण लाइन विस्तारको निमित्त रु.१७ करोड ७ लाख र साना जल विद्युत आयोजनाहरुका निमित्त रु.५ करोड ३६ लाख समेत गरी जम्मा रु.१४ करोड ३६ लाख छुट्याइएको छ । यो रकम चालू आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा ५३.५ प्रतिशतले बढी छ ।
- ४.१ संचारतर्फ छोटी हुलाक सेवा सुदृढीकरण र विस्तार तथा दूर संचार सम्बन्धी कार्यक्रमको निमित्त रु.४ करोड २२ लाख छुट्याइएको छ ।
- ४.१ अन्य सामाजिक सेवाहरूतर्फ रु.१४ करोड ८७ लाख छुट्याइएको मध्ये प्रसारतर्फ मिडियम वेभ रेडियो प्रसारण कार्यक्रमको लागि रु.७ करोड १२ लाख, दिपायलमा नयां नगर विकास गर्ने कार्यक्रमको अतिरिक्त अन्य नगर विकास आयोजनाहरुका निमित्त रु.५ करोड ७४ लाख परेको छ । यो रकम चालू आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा ५८.४ प्रतिशतले वृद्धि भएको छ ।
- ४.१ शिक्षा तर्फ छुट्याइएको रकम मध्ये प्राथमिक शिक्षा सम्बन्धी कार्यक्रमको लागि रु.२२ करोड ४० लाख उच्च शिक्षाको निमित्त रु.३७ करोड ९ लाख रहेको छ । स्वास्थ्य सेवाको विस्तारको लागि विनियोजन गरिएको जम्मा रकम मध्ये परिवार नियोजन सम्बन्धी कार्यक्रमको लागि रु.५ करोड २९ लाख, अस्पताल भवन निर्माणको निमित्त रु.५ करोड ५८ लाख, सामुदायिक स्वास्थ्य सेवाको लागि रु.५ करोड ४५ लाख तथा थप औषधी तथा उपकरणको व्यवस्थाको लागि रु.१ करोड ४४ लाख छुट्याइएको छ । खानेपानी तर्फ खानेपानी तथा ढल निकास विभागबाट सन्चालन हुने कार्यक्रमको लागि रु.२३ करोड ६२ लाख र पन्चायत तथा स्थानीय विकास कार्यक्रम अन्तर्गत सन्चालित हुने ग्रामीण खानेपानी आयोजनाको लागि रु.४ करोड ९० लाख खर्च हुने अनुमान छ ।
- ४.१ आगामी आर्थिक वर्षमा देशका विभिन्न भागमा सन्चालन भएका एकीकृत ग्रामीण विकास आयोजनाहरु अन्तर्गत कृषि, बन, घरेलु, शिक्षा, स्वास्थ्य र स्थानीय विकासका अन्य कार्यक्रमहरुको लागि रु.४० करोड ४७ लाखको बजेट व्यवस्था गरेको छु ।
- ४.१ आगामी आर्थिक वर्षको कूल विकास खर्चलाई विकास क्षेत्र अनुसार पूर्वान्वल विकास क्षेत्रमा रु.८५ करोड ३५ लाख, मध्यमान्वल विकास क्षेत्रमा रु.१ अरब ७१ करोड ४५ लाख, पश्चिमान्वल विकास क्षेत्रमा रु.८८१ करोड ९३ लाख, मध्यपश्चिमान्वल विकास क्षेत्रमा रु.७१ करोड २१ लाख र सुदूर पश्चिमान्वल विकास क्षेत्रमा रु.४१ करोड १० लाख बांडफांड गरिएको छ । क्षेत्रगत विभाजन गर्ने नमिल्ने आयोजनाहरु तथा जल विद्युत, हवाई तथा उद्योग क्षेत्रका राष्ट्रिय स्तरका वृहत् आयोजनाहरुमा रु.२ अरब ३४ करोड ८४ लाख पर्न आउँदछ ।
- ४.१ आगामी आर्थिक वर्षमा आय तर्फ वर्तमान स्रोतबाट जम्मा रु. ३ अरब ५९ करोड २५ लाख प्राप्त हुने अनुमान गरेको छु । यो आय चालू आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २३ प्रतिशतले वृद्धि हुनेछ । अनुमान गरेको आय सामान्य वृद्धिबाट थप हुन आउने रकमको अलावा प्रशासनिक सुधारबाट थप हुने रकम समेत हिसाब गरिएको छ । कूल आयको अनुमान मध्ये कर राजस्वबाट रु.२ अरब ८८ करोड ८५ लाख अर्थात् ८०.४० प्रतिशत हुने अनुमान छ । कर राजस्वबाट प्राप्त हुने आय मध्ये भन्सार महसूलबाट रु.१ अरब १२ करोड ६० लाख, अन्तःशूल्कबाट रु.३९ करोड, विक्री करबाट रु.७४ करोड र अन्य करहरुबाट रु.६३ करोड २५ लाख प्राप्त हुने अनुमान छ । कूल आयका १९.६० प्रतिशत प्राप्त हुने गैर कर राजस्व रु.७० करोड ४० लाख मध्ये सांचा तथा व्याज र लाभांशबाट रु.३२ करोड ५५ लाख, बन क्षेत्रबाट रु.७ करोड ५० लाख र बांकी अन्य स्रोतबाट रु.३० लाख हुने अनुमान गरिएको छ ।
- ४.२ यसरी साधारण बजेट र विकास बजेट गरी कूल खर्च रु.९ अरब १८ करोड ७२ लाखमा राजस्वको वर्तमान स्रोतबाट रु.३ अरब ५९ करोड २५ लाख, अनुदान सहायताबाट रु.१ अरब ६० करोड ८३ लाख, ऋण सहायताबाट रु.२ अरब १ करोड ९७ लाख प्राप्त हुने रकम घटाउंदा रु.१ अरब ९६ करोड ६७ लाख न्यून हुने अनुमान भएको छ ।

अध्यक्ष महोदय,

- ५.१ आगामी आर्थिक वर्षको आय-व्यय विवरणमा न्यून हुन आएको रकम पूर्ति गर्ने सन्दर्भमा आन्तरिक स्रोतको परिचालन गरी बढी राजस्व संकलन गर्नु परेको छ । विकासको बढावो कार्यक्रमको निमित्त पर्याप्त साधन जुटाउने भार नेपाली जनताले वहन गरिने आएका छन् । विगत वर्षहरुमा जसरी आन्तरिक स्रोतको परिचालनमा वृद्धि हुदै आएको छ त्यो वर्तमान पिंडीको विकास प्रतिको आकांक्षा, सत्प्रयास र त्यासको परिचायक हो भन्ने मैले ठानेको छु । थप राजस्वको व्यवस्था गर्न नयां करहरुतर्फ सोच्नुभन्दा पहिले राजस्व प्रशासनलाई बढी सक्षम, सुदृढ र सक्रिय गराई वर्तमान कर व्यवस्थाको घेराभित्र पर्नु पर्ने सबै करदाताहरुबाट कर संकलन गर्ने प्रयास जारी राख्नु पर्ने कुरालाई मैले ध्यान दिएको छु । चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा पनि मैले यो कुरा उल्लेख गरेको थिए, र यस प्रकारको प्रयासबाट राजस्व संकलनमा सकारात्मक उपलब्धि हासिल भएको तथ्य प्रस्तुत भइसकेको छ

। राजस्व प्रशासनको सुदृढीकरणको यो प्रक्रिया अभ जारी नै राख्नु पर्ने आवश्यकता छ । यसरी वर्तमान राजस्वका स्रोतबाट जम्मा रु. ३ अरब ५९ करोड २५ लाख प्राप्त हुने अनुमान छ । करहरूको प्रस्ताव तर्जुमा गर्दा सकेसम्म सर्वसाधारण जनतालाई भार नपर्ने र समाजका सम्पन्न वर्गको उपभोग र आर्थिक क्षमतालाई दृष्टिगत गरी करको भार सामाजिक न्यायको आधारमा विस्तार गर्ने सिद्धान्तलाई अपनाएको छ ।

५.२ यसै प्रसङ्गमा म यो पनि स्पष्ट गर्न चाहन्छु कि करहरूको व्यवस्था बढी राजश्व संकलन गर्ने दृष्टिकोणबाट मात्र तर्जुमा गरिएको छैन । कर व्यवस्थाद्वारा हाम्रो विकास योजनामा निर्धारित प्राथमिकता अनुसार सरकारी तथा निजी क्षेत्रमा लगानीलाई प्रवाहित गराउने पर्छ, निजी क्षेत्रको दक्षता तथा अप्रसारितालाई प्रोत्साहन दिनुपर्छ, आर्थिक क्षेत्रमा यदाकदा देखिने असंगतिहरूलाई हटाउनुपर्छ, अनावश्यक एवं फूल खर्चलाई निरुत्साहित गरी राष्ट्रिय बचतलाई बढ़ाव गर्नुपर्छ, र यो सम्पूर्ण प्रक्रियामा सामाजिक न्याय प्रतिविम्बित हुनपर्छ । यस सम्बन्धमा विभिन्न अवसरहरूमा माननीय सदस्यहरूले औपचारिक वा अनौपचारिक रूपमा दिनु भएको सुभावहरूको साथै उद्योग-वाणिज्य संघ संस्थाहरूको समेत प्रतिनिधित्व भएको केन्द्रीय टेरिफ बोर्डको प्रतिवेदन तथा उद्योग वाणिज्य व्यवशायमा संलग्न व्यक्तिहरू एवं विशेषज्ञहरूको सुभावलाई समेत ध्यानमा राखी मैले करको प्रस्ताव तयार गरेको छु ।

५.३ अब म पहिले अप्रत्यक्ष कर सम्बन्धी प्रस्ताव पेश गर्दू ।

५.४ श्री ५ को सरकारको भन्सार सम्बन्धी नीतिको मुख्य उद्देश्य बढी राजश्व संकलन गर्नु मात्र नभई राष्ट्रिय अर्थतन्त्रको आधारलाई मजबूत बनाउन वैदेशिक व्यापारलाई सही दिशामा प्रवृत्त गराउनु, स्वदेशी उद्योग धन्दालाई आवश्यक संरक्षण र टेवा पुऱ्याउनु, उत्पादनशील क्षेत्रलाई सघाउ पुऱ्याउनु तथा बाहिरबाट आयात गर्नुपर्ने विकास र निर्माणका सामाग्रीहरू एवं सर्वसाधारण जनताका उपभोगका वस्तुहरू सुपथ मूल्यमा सुलभ गराउनु हो । तदनुसार भन्सार सम्बन्धी प्रस्तावहरू तर्जुमा गरेको छु ।

५.५ आयात महशूलतर्फ मोटरकार, भिडियो, रेफ्रिजेरेटर, शृङ्खारका सामान आदि उच्च विलसिताका वस्तुहरूको आयातमा महसूल बढ़ि गरेको छु ।

५.६ वर्तमान भन्सार महसूल दरबन्दीमा तयारी वस्तुको आयात महसूल कम र त्यसको उत्पादनमा प्रयोग हुने कच्चा माल वा अर्ध तयारी वस्तुको आयात महशूल बढी लाग्ने देखिएकोमा परिवर्तन गरी कच्चा पदार्थको पैठारीमा कम र तयारी वा अर्ध तयारी वस्तुको पैठारीमा बढी महशूल लाग्ने गरी मिलाइएको छु ।

५.७ केही अप्रशोधित वस्तु एवं प्राकृतिक सम्पदाको निकासीमा महसूल बढाएको छु साथै, स्वदेशी उद्योगबाट उत्पादित वस्तुलाई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सघाउ पुऱ्याउने उद्देश्यले निर्यात महशूल घटाइएको छु ।

५.८ स्वदेशी उद्योगहरूलाई अनुचित विदेशी प्रतिस्पर्धाबाट संरक्षण प्रदान गर्ने उद्देश्यले केही वस्तुहरूको आयातमा नियन्त्रणका साथै भन्सार महशूलमा बढ़ि गरेको छु । तर यसरी स्वदेशी उद्योगलाई संरक्षण प्रदान गर्दा त्यसको उत्पादन क्षमता, अधिराज्यको विभिन्न भागमा विक्री वितरणको व्यवस्था, उपलब्धिको स्थिति आदि कुरालाई विचार गरी विदेशी वस्तुको आयातलाई स्थानीय जिल्ला, अञ्चल वा अधिराज्य भर कर्ति क्षेत्रमा नियन्त्रण गर्नु उपयुक्त हुन्छ, निर्धारण गरिनेछ ।

५.९ स्वदेशी उद्योगहरूले प्रयोग गर्ने कोरा मालको आयातमा महशूल घटाइएको छु ।

५.१० विभिन्न देशहरूबाट आयात गरिने विकास र निर्माण सामाग्रीहरू, औद्योगिक पूँजीगत उपकरणहरू तथा साधारण उपभोगका वस्तुहरूको भन्सार महशूल दरमा भिन्नता रहेकोमा यथासंभव त्यसमा सामन्जस्य ल्याउने क्रममा केही वस्तुहरूको नयाँ दरबन्दी लागु गरेको छु ।

५.११ नेपालका सीमावर्ती बजारहरूलाई गुल्जार राख्ने दृष्टिकोणले यी बजारमा खरीदविक्री हुने सामानहरूमा लाग्ने निर्यात तथा आयात भन्सार महसूलको दरलाई सहज रूपमा व्यापार प्रक्रिया भित्र खाम्न सकिने तथा उपभोक्ताहरूले बहन गर्नसक्ने सम्म मात्रामा सीमित गरिएको छु साथै, भारतबाट ए.आर.वान फाराम अन्तररात मालसामान पैठारी गर्न प्रोत्साहन गरिएको छु जसले गर्दा पैठारी महशूल नलाग्ने एवं थोरै मात्र सरचार्ज लाग्ने व्यवस्था अनुसार सुपथ मूल्यमा सामानहरूको उपलब्धिमा बढ़ि हुनेछ ।

५.१२ यहाँ उल्लेख गरिएको परिवर्तनहरू बाहेक अरु भन्सार महसूलको दरबन्दी यथावत कायम राखिएको छु ।

५.१३ उपयुक्त परिवर्तनहरू गरिएका भन्सार महसूलको विवरण अनुसूची १,२,३ र ४ मा दिइएको छु ।

५.१४ मैले प्रस्तुत गरेको भन्सार महशूलको दर परिवर्तनबाट रु.१८ करोड थप राजश्व प्राप्त हुने अनुमान छु ।

- ५.१ अन्तःशुल्कतर्फ, देशको औद्योगिकरणको प्रक्रियालाई सघाउ पुऱ्याउने एवं उत्पादन वृद्धि गर्ने दृष्टिकोणले बढी उत्पादन गर्ने तोकिएको उद्योगलाई केही थप सहुलियत दिने व्यवस्था गरेको छु । यस व्यवस्था अनुसार गत तीन बर्षमा गरेको सबभन्दा बढी उत्पादन वा उद्योगको स्थापित क्षमताको ५० प्रतिशत प्रयोगबाट हुने उत्पादन जुन बढी हुन्छ त्यसलाई आधार मानी त्यस भन्दा जिति प्रतिशत बढी उत्पादन हुन्छ त्यसमा लाग्ने अन्तःशुल्कमा त्यतिनै प्रतिशत छुट दिइनेछ ।
- ५.१६ विशेषतः ग्रामीण र दुर्घाम क्षेत्रमा स्थापना हुने भएकोले कुड आयलबाट संचालन हुने बढीमा ३० वी.एच.पी. शक्तिसम्मका चामल तथा तेल मिललाई लाग्ने अन्तःशुल्कमा ३० प्रतिशत छुट दिएको छु ।
- ५.१७ कृत्रिम रेशामा आधारित होजियरी उद्योग तथा स्टिल फर्निचर उद्योगको प्रतिस्पर्धात्मक स्थितिमा सुधार ल्याउन वर्तमान दर घटाई ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छु ।
- ५.१८ स्वदेशमा उत्पादन हुन थालेको रेस्टफाइड स्पिरिट औषधिमा, औषधि उत्पादन गर्ने उद्योग र अन्तःशुल्कमा लाग्ने वस्तु उत्पादन गर्ने उद्योगहरूले प्रयोग गर्ने भएमा प्रति लिटर रु.२।— अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छु ।
- ५.१९ खाँडसारी चिनीको माग र बजारभाउलाई दृष्टिगत गरी त्यसको अन्तःशुल्कमा वृद्धि गरी प्रति किलोटल रु.३०।— गरेको छु ।
- ५.२० स्वदेशमा हुने सिमेण्टको उत्पादन देशको कूल खपतको दाँजोमा एउटा सानो अंश मात्र भएकोले अन्तर्राष्ट्रिय बजारबाट ठूला परिमाणमा सिमेण्ट आयात भइरहेछ । तर मूल्य कम भएको कारणबाट स्वदेशी सिमेण्टको माग चाप अत्यधिक छ । आयात भएको सिमेण्ट र स्वदेशी सिमेण्टको बजार भाउलाई दृष्टिगत गरी आपूर्तिलाई बढी व्यवस्थित गर्नु वाञ्छनीय भएकोले सिमेण्टको अन्तःशुल्क प्रति मेरट्रिक टन रु.३२०।— कायम गरेको छु ।
- ५.२१ चुरोट, मदिरा जस्ता वस्तुमा लागेको अन्तःशुल्कको दरमा वृद्धि गरी नयाँ दर कायम गरेको छु ।
- ५.२२ अन्तःशुल्कलाई बैज्ञानीक आधारमा मिलाउँदै जाने क्रममा केही वस्तुहरूको अन्तःशुल्क परिमाणगत आधारबाट मूल्यगत आधारमा परिवर्तन गरिएको छ । यसबाट मूल्यमा वृद्धि हुने छैन ।
- ५.२३ अन्तःशुल्कमा भएको परिवर्तनहरु अनुसूची ५ मा उल्लेख गरेको छु । अन्तःशुल्कका अन्य दरबन्दीहरु साविक बमोजिम कायम राखेको छु ।
- ५.२४ अन्तःशुल्कका प्रस्तावित दर परिवर्तनहरुबाट रु.४ करोड थप राजश्व प्राप्त हुने अनुमान छु ।
- ५.२५ विक्रीकरतर्फ, विक्रीकर लाग्ने वस्तुहरूको हालको वर्गीकरणमा परिवर्तन गरी १,५,१०,१५, र २० प्रतिशतका दरले विक्रीकर लाग्ने गरी पाँच वर्गमा छुट्याइएको छ । यस अनुसार छापाखानाले छपाईमा प्रयोग गर्ने वस्तु र निर्माण विकास काममा प्रयोग हुने अलकत्रा तथा विटुमिन आदिमा एक प्रतिशत मात्र विक्रीकर लाग्ने र कारभिडिओ, रेफ्रिजरेटर आदि उच्च विलासिताका वस्तुमा २० प्रतिशत विक्रीकर लाग्ने व्यवस्था गरेको छु । साथै, अप्रशोधित, अर्धप्रशोधित, आवश्यक तथा उपभोगका केही वस्तुमा लाग्ने विक्रीकरको दर घटाएको छु ।
- ५.२६ औद्योगिक व्यवसाय ऐन अनुसार विक्रीकर छुट नपाउने गरी तोकिएका उद्योग बाहेक अन्य सबै स्वदेशी उद्योगहरूको उत्पादनमा लाग्ने विक्रीकरमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छु ।
- ५.२७ देशको आर्थिक तथा सामाजिक विकासको लागि स्वास्थ्य पत्रकारिताको भूमिका महत्वपूर्ण हुन्छ । तसर्थ प्रेस उद्योगलाई दिई आएको सुविधालाई यथावत राखी प्रेसमा प्रयोग हुने मसी, अखबार छाप्ने कागज, तस्वीरको ब्लक बनाउँदा प्रयोग गरिने फ्लाट फिल्ममा १ प्रतिशत मात्र विक्रीकर लाग्ने व्यवस्था गरेको छु ।
- ५.२८ विक्रीकरको परिवर्तित दर अनुसूची ६ मा दिइएको छ । सो बाहेकका अन्य विक्रीकरका दरहरु यथावत राखेको छु ।
- ५.२९ प्रस्तावित परिवर्तनबाट रु.१० करोड थप राजश्व प्राप्त हुने अनुमान छ ।
- ५.३० विगत योजनाहरूमा विकासका लागि पूर्वाधारहरूको सिर्जना गर्न प्राथमिकता दिइएकोले ठूलो लगानी लगाई राजमार्गहरूको निर्माण

० भएका छन् । निर्माण सम्पन्न भएका राजमार्ग तथा पूलहरुको सम्भार मर्मतको लागि पनि बर्षेपिच्छे ठूलो रकम खर्च गर्नु परेको छ्या अर्कोतिर, अधिराज्यको विभिन्न भागमा, खास गरी ग्रामीण क्षेत्रमा, सडकहरुको निर्माणको लागि पर्याप्त खर्चको व्यवस्था नगरी भएको छैन । यस स्थितिमा निर्माण सम्पन्न भएका राजमार्गको तथा पूलहरुको सम्भारको निमित्त खर्च जुटाउने सिलसिलामा सडक प्रयोग गर्ने मोटर, मोटर साइकल, स्कूटर, टेम्पो, ट्रायाक्टर, ट्रक, बस आदि सरकारी बाहेक अन्य सवारीहरुलाई निम्नलिखित छुटको व्यवस्था सहित सडक पूल सम्भार कर लगाउने प्रस्ताव गरेको छु ।

कर संकलन गर्ने स्थान

- (१) महेन्द्र राजमार्ग, कन्काई पूल
- (२) महेन्द्र राजमार्ग, कमला पूल
- (३) महेन्द्र राजमार्ग, बागमती पूल
- (४) महेन्द्र राजमार्ग, राप्ती पूल (हेटौडा)
- (५) महेन्द्र राजमार्ग, नारायणी पूल (चालु भएपछि)
- (६) पृथ्वी राजमार्ग, त्रिशुली पूल (मुगलिङ्ग)

छुट पाउने सवारीहरु

- मेची र कोशी अञ्चलमा दर्ता भएका सवारी साधनहरु
सगरमाथा र जनकपुर अञ्चलमा दर्ता भएका सवारी साधनहरु
जनकपुर र नारायणी अञ्चलमा दर्ता भएका सवारी साधनहरु
नारायणी अञ्चलमा दर्ता भएका सवारी साधनहरु
नारायणी र लुम्बिनी अञ्चलमा दर्ता भएका सवारी साधनहरु
गण्डकी अञ्चलमा दर्ता भएका सवारी साधनहरु

कर दस्तुर (प्रत्येक पटक यात्राको लागि)

(१) मोटर साइकल, स्कूटर, टेम्पो	रु.१५०
(२) कार, जीप, पिकअप, भ्यान, ट्रायाक्टर	रु.७९-
(३) मिनी बस	रु.१०।-
(४) बस, ट्रक	रु.१५।-

राजमार्गमा एकभन्दा बढी स्थानमा लाग्ने सम्भार कर सबै स्थानको लागि शुरु स्थानमै तिर्न सकिने छु ।

५.३१ यो करबाट थप रु.१ करोड ५० लाख राजश्व प्राप्त हुने अनुमान छु ।

अध्यक्ष महोदय,

अब म प्रत्यक्ष करसम्बन्धी प्रस्ताव पेश गर्दछु ।

५.३२ २ आयकरतर्फ, वार्षिक रु.५ लाखसम्मको आयमा लाग्ने आयकरमा कुनै परिवर्तन नगरी रु.५ लाखभन्दा बढी वार्षिक आयमा लाग्ने आयकरको दर ५० प्रतिशतबाट वृद्धि गरी ५५ प्रतिशत गरेको छु ।

५.३३ ३ आयकर निर्धारण गर्ने विधिलाई बढी तथ्यमा आधारित बनाउन व्यापारीहरुलाई आफ्नो कारोबारको हिसाब किताब नियमित रूपमा राख्न प्रोत्साहन होस् भन्ने उद्देश्यले हिसाब किताबको आधारमा निर्धारण हुने आयकरमा हाल दिई आएको छुट २ प्रतिशतलाई बढाई ३ प्रतिशत गरेको छु ।

५.३४ ४ न्यूनतम र्यारेण्टी रकम कबूल गरी संचालन भएका मादिराका डिप्टीलरीहरुबाट आयकर नियमित रूपले असूल होस भन्ने दृष्टिकोणले त्यस्ता डिप्टीलरीले कबूल गरेको न्यूनतम र्यारेण्टी रकम वा अन्तःशुल्क तिरको रकम जुन बढी हुन्छ त्यसको २५ प्रतिशत खुद आय कायम गरी कर निर्धारण गर्ने व्यवस्था गरेको छु ।

५.३५ ५ निक्षेपकर्ताले वाणिज्य बैकहरुमा राखेको मुद्रती निक्षेपमा पाउने व्याजमा पाँच प्रतिशतका दरले अग्रिम कर कट्टी गर्ने व्यवस्था भइरहेकोमा यसबाट स-साना निक्षेपकर्तालाई कठिनाई परेको महसूस गरी वार्षिक रु.५ हजारसम्मको मात्र व्याज आर्जनमा अग्रिम कर कट्टी नगर्ने व्यवस्था गरेको छु । निक्षेप व्याजकरको अरु व्यवस्था साविक बमोजिम नै कायम गरेको छु ।

५.३६ ६ उपर्युक्त आय र व्याजकरको दरहरु परिवर्तन गरिएकोबाट रु.६ करोड थप राजश्व प्राप्त हुने अनुमान छु ।

५.३७ ७ होटल कर तर्फ, हाल साधारण होटलमा होटल विलको १० प्रतिशत र तारे होटलमा १२ प्रतिशत होटल कर लागि आएकोमा अब त्यसलाई परिवर्तन गरी निम्न बमोजिम होटल कर लाग्ने व्यवस्था गरेको छु ।

(१) साधारण होटलमा	होटल विल	१० प्रतिशत
(२) २ तारे सम्मको होटलमा	होटल विल	१२ प्रतिशत
(३) ३ तारे सम्मको होटलमा	होटल विल	१३ प्रतिशत
(४) ४ तारे सम्मको होटलमा	होटल विल	१४ प्रतिशत
(५) ५ तारे सम्मको होटलमा	होटल विल	१५ प्रतिशत

यसबाट राजश्वमा रु.५० लाख थप प्राप्त हुने अनुमान छ ।

५.३ आन्तरिक हवाई उडान कर दुर्गम पहाडी स्थानमा बाहेक अन्य सबै आन्तरिक उडानमा प्रति व्यक्ति रु.१५।— लागि आएकोमा दुर्गम स्थानको लागि दिइएको छुटलाई कायम राखी सार्वजनिक सडक परिवहनको राम्रो सुविधा प्राप्त निम्न लिखित स्थानहरूमा आन्तरिक हवाई सेवाद्वारा एक ठाउँबाट अर्को ठाउँमा जाँदा हवाई उडान कर रु.२५।— प्रति व्यक्ति लगाउने प्रस्ताव गरेको छु ।

(१) भद्रपुर, (२) विराटनगर, (३) राजविराज (४) जनकपुर (५) सिमरा (६) भरतपुर (७) पोखरा (८) सिद्धार्थनगर र (९) काठमाडौं अरु हवाई उडानकरको दर यथावत कायम राखेको छु ।

५.३ प्रस्तुत परिवर्तनबाट हवाई उडान करमा रु.५० लाख थप राजश्व प्राप्त हुने अनुमान गरेको छु ।

९

५.४ सवारी साधनहरूलाई नीजि र भाडामा लगाइएका दुई छटाछुटै किसिममा वर्गीकरण गरी सवारी साधन करको नयाँ दरबन्दी लागु गरेको छु । यस्ता सवारी साधनमा हाल लागि आएको आयकर लाग्ने छैन । सवारी साधन करको दर अनुसूची ७ मा दिइएको छु ।

० यसबाट रु.५० लाख राजश्व आमदानी हुने अनुमान छु ।

५.४ विक्रीकर र होटल कर परिवर्तित दर अनुसार आजै देखि लागू हुने र बाँकी आयकर, हवाई उडान कर, सावरी साधन कर, संभार कर र व्याज कर आगामी आ.व. देखि लागू गरिनेछ ।

१ ५.४ मालपोत तर्फ, आगामी आर्थिक वर्षको लागि मालपोत तथा भूमि करको दरमा कुनै परिवर्तन नगरी यथावत नै राखेको छु साना किसानलाई मालपोतमा सहुलियत दिई छुट दिने व्यवस्था र पहाडी जिल्लाको मालपोत सम्बन्धी सबै व्यवस्था चालु आर्थिक वर्ष सरह नै कायम राखेको छु ।

२ ५.४ रजिष्ट्रेशन दस्तुरको सम्बन्धमा हालसम्म खरीद गरी लिने व्यक्ति (साहू) बाट मात्र दस्तुर लिइने व्यवस्था छ । विक्री गर्ने व्यक्ति (आसामी)सँग दस्तुर लिने गरिएको छैन । खास गरी नगर पञ्चायतको शहरी क्षेत्रहरूमा सडक, विजुली, पानी ढल आदि विकास आयोजनाहरु श्री ५ को सरकारबाट कार्यान्वयन भई आधारभूत सेवाहरू उपलब्ध हुनाको साथै घर जग्गाको मोलमा अप्रत्याशित रूपमा बढ्दि भईरहेको छ । यस किसिमले आफ्नो कुनै खास परिश्रम र लगानी विना नै मूल्य बढिको फाइदा हासिल गर्ने घर जग्गा विक्री गर्नेबाट पनि लिखित पास गराउँदा केही प्रतिशत रकम असुल गर्नु न्यायोचित देखिन्छ । तसर्थ तोकिएका नगर पञ्चायतका शहरी क्षेत्रका घर जग्गाको खरिद विक्रीको लिखित पास गर्दा खरिद गर्ने र विक्री गर्ने दुवै थरीले अनुसूची ८ मा तोकिए अनुसार दस्तुर रकम बुझाउनु पर्ने व्यवस्था गरेको छु ।

५.४ यो व्यवस्था आगामी आर्थिक वर्षदेखि निम्न लिखित नगर पञ्चायतको शहरी क्षेत्रमा लागू हुनेछ ।
(१) भद्रपुर (२) विराटनगर (३) राजविराज (४) लाहान (५) जनकपुर (६) कलैया (७) विरांग (८) काठमाडौं (९) भक्तपुर (१०) ललितपुर (११) हेटौडा (१२) भरतपुर (१३) पोखरा (१४) सिद्धार्थनगर (१५) बुटवल (१६) तौलिहवा (१७) नेपालगांज (१८) धनगढी (१९) महेन्द्रनगर ।

५.४ यस प्रयोजनको लागि नगर पञ्चायतको शहरी क्षेत्रको सीमाङ्कन सम्बन्धित नगर पञ्चायतको प्रधानपञ्चको अध्यक्षतामा, प्रमुख जिल्ला अधिकारी, कर कार्यालयको प्रतिनिधि, नापी विभागको प्रतिनिधीहरू सदस्य र मालपोत कार्यालयको प्रमुख सदस्य सचिव भएको समितिले निर्धारण गर्ने व्यवस्था गरिएको छ ।

६ ५.४ साथै नगर पञ्चायतको शहरी क्षेत्रको घर जग्गा खरिद विक्रीको लिखितको थैली बढीमा रु.५०००।— सम्म भएमा न्यूनतम समदर लाग्ने गरी असुसूचीमा तोकिए अनुसार दस्तुरमा परिवर्तन गरेको छु । रजिष्ट्रेशन दस्तुर सम्बन्धी अरु व्यवस्था साविक बमोजिम नै कायम राखेको छु ।

५.४ उक्त व्यवस्थानुसार रजिष्ट्रेशन दस्तुरको परिवर्तनबाट रु.४ करोड थप राजश्व प्राप्त हुने अनुमान छ ।

७

५.४ स्थानीय विकास शुल्क संकलन गरी सम्बन्धित जिल्ला पञ्चायतलाई उपलब्ध गराउने व्यवस्था यथावत कायम राखेको छु ।

८

५.४ माथि उल्लेख गरिएका कर प्रस्तावहरूबाट कूल रु.४५ करोड प्राप्त हुने अनुमान छ । यस प्रकार न्यून हुन आउने रकम रु.३ अर्ब ५३ करोड ६३ लाख ७५ हजार मध्ये रु.२ अर्ब १ करोड ९७ लाख १ हजार विदेशी सहायता अन्तर्गत ऋण रूपमा प्राप्त हुने र आन्तरिक ऋणबाट रु.१ अर्ब उठाइने भएकोले खूद न्यून रु.५१ करोड ६६ लाख ७४ हजार रहन आउँछ ।

५.५ श्री ५ को सरकारको नीति अनुरूप निर्धारित मूल्यमा सरकारी संस्थानहरूले सेवा र समान उपलब्ध गराउँदा नोकसानी सहनु पर्ने भई बैड्हरुवाट लिएको ऋण तिर्न नसकेकोले बजेटबाट नै यस्तो साँचा व्याज तिरी दिने व्यवस्था गरिएको छ । यसरी संस्थानहरूको दायित्व पनि श्री ५ को सरकारको व्ययमा थपिएकोले घाटा बढी देखिएको हो । यसबाट मुद्रा प्रदायमा वृद्धि हुने होइन । तथापि यस सम्बन्धमा श्री ५ को सरकार सतर्क रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

अध्यक्ष महोदय,

६.१ संक्षेपमा मैले प्रस्तुत गरेको आय व्ययको विवरण प्रमुख बूँदाहरु यस प्रकार छन् :

- (क) साधनको बाँडफाँड गर्दा कृषि, उद्योग जस्ता उत्पादनशील क्षेत्रका कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ । उत्पादनशील क्षेत्रका आयोजनाहरु भित्र पनि विभिन्न कामको लागि रकम छुट्याउँदा उत्पादनसँग प्रत्यक्ष सम्बन्ध भएका कामहरूको निम्नि पर्याप्त रकमको व्यवस्था गरिएको छ । साथै पहिले भएका लगानीहरूबाट बनेका पूर्वाधारको उपयोग गरी छोटो अवधिमा उत्पादन वृद्धि ल्याउन सकिने आयोजना जस्ता कार्यक्रमलाई जोड दिइएको छ ।
- (ख) कृषि उद्योग जस्ता उत्पादनशील विकास कार्यक्रमहरूलाई समष्टिरूपमा हेरी यिनीहरूसँग सम्बन्ध भएका अन्य कार्यक्रमहरू पनि समावेश गरी समन्वयात्मक रूपले संचालन गराउने नीति अपनाइएको छ ।
- (ग) देशको सीमित साधन उद्योग व्यवसाय तथा त्यस्तै उत्पादनशील क्षेत्रमा लगानी नभई विलसिताका वस्तुहरूको आयातमा उपयोग हुने गरेकोले त्यसलाई निरुत्साहित गरी भएका साधनहरु राष्ट्रिय हित अनुकूलका कृयाकलापमा प्रवाहित गराउने उद्देश्य अनुरूप कर नीति अपनाइएको छ ।
- (घ) विकास कार्यहरु सबै केन्द्रद्वारा नै संचालित हुन गएमा जनताको भावना तथा आकांक्षा प्रतिविम्बित हुन नसक्ने तथ्यलाई दृष्टिगत गरी विकास कार्यमा जनसहभागिता परिचालन गर्न स्थानीय नेतृत्व जनआकांक्षा अनुकूलका आयोजनाहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको र तदनुसार जिल्लाहरूको विकासको निमित बढी साधन उपलब्ध गराइएको छ ।

६.२ मैले प्रस्ताव गरेका कदमहरु देशको सम्पूर्ण आर्थिक ढाँचालाई नै बान्धित मोड दिई विकास पथमा अघि बढाउन सक्षम हुनेछन् भन्ने विश्वास लिएको छु । हामीले सर्वसाधारण जनताका आवश्यक खाँचो पूरा गरी पीर र मर्का हटाई उनीहरूमा भविष्य प्रति आस्था र विश्वास जगाई आत्मबलको प्रस्फुटन गर्नु परेको छ । त्यसैले आज हाम्रो विद्यामान आर्थिक तथा सामाजिक विसंगतिहरु निर्मल पारी अगाडि बढनु सिवाय कूनै विकल्प देखिन्नै । यस परिप्रेक्षमा पञ्च, प्रशासन र उद्यमीहरूले राष्ट्रिय अर्थ तन्त्रको आधारशिलालाई मजबूत पार्दै लग्ने तर्फ सदा सजग र सचेत हुनु परेको छ । यही नै आजको राष्ट्रिय आवश्यकता हो ।

६.३ सर्वसाधारण जनतामा मनोबलको प्रस्फुटन र आस्थाको संचार गर्न हाम्रा प्रयासहरु जनताका आकांक्षा र सहभागिता तर्फ परिलीकृत गरिनु पर्छ । यसैले मैले यस बजेटलाई जनमुखी बनाउने हरसम्भव प्रयास गरेको छु । स्थानीय नेतृत्व र जनसहभागिताको आधारमा जन आकांक्षा अनुकूलका आयोजनाहरु संचालन गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय नेतृत्वको माध्यमबाट संचालन हुने आयोजनाहरूमा केन्द्रबाट प्राविधिक सहायता बाहेक अन्य सबै कार्य संचालन सम्बन्धी काम कुराहरु स्थानीयस्तरमा नै विकेन्द्रित गर्ने परिपाटी बसाल्ने व्यवस्था मिलाइएको छु ।

अध्यक्ष महोदय,

६.४ सर्वसाधारण जनताको जीवनस्तर उठाउन उत्पादन वृद्धि गर्नु नै एक मात्र उपाय हो भनी मैले अघि पनि उल्लेख गरिसकेको छु । तसर्थ स्थापना भै सकेको आधारशिलाहरूको अधिकतम उपयोग गरी कृषि उद्योग जस्ता क्षेत्रमा उत्पादन वृद्धि गर्ने तर्फ जोड दिएको छु । त्यसको लागि आवश्यक रकम र अन्य सहयोगको व्यवस्था गरेको छु । यस व्यवस्थाबाट उत्पादनमा निश्चय नै वृद्धि हुनेछ भन्ने मेरो विश्वास छ ।

अध्यक्ष महोदय,

६.५ भौगोलिक विषमताले पिछडिन पुरेको दुर्गम र कुना काज्चाका क्षेत्रमा पनि विकासको लहर समानुपाति ढंगले पुऱ्याउनु परेको छु । मैले प्रस्तुत गरेको बजेटमा सुदूर पञ्चमान्वलको स्थितिलाई हेरी विशेष रूपले थप आयोजना र रकमको व्यवस्था मिलाइएको छु । यसै गरी दुर्गम क्षेत्रको विकासको निमित स्थानीय विकास र एकीकृत ग्रामीण विकास मार्फत हुने आयोजनाहरूलाई पनि प्राथमिकता साथ कार्यान्वयन गर्ने व्यवस्था गरिएको छा ।

६.६ मैले आगामी वर्षको बजेट तर्जुमा गर्दा विकास कार्यमा सरकारी क्षेत्रको लगानीलाई मात्र आधार नबनाएर निजी क्षेत्रलाई समेत पर्याप्त लगानीको वातावरण प्रदान गर्ने उद्देश्य राखेको छु । नयाँ औद्योगिक नीति र भरखरै जनसमक्ष ल्याएको व्यापार नीतिको लक्ष्य पनि यही नै हो । निजी क्षेत्रको लगानी बढाउने कार्यमा बैक तथा वित्तीय संस्थानहरूले पुऱ्याउन सक्ने सधाउलाई ध्यानमा राखी आगामी वर्षदेखि उत्पादक क्षेत्रतर्फ ऋणको प्रवाह बढाउन वित्तीय संस्थानहरूलाई सक्षम तथा प्रभावकारी बनाउने नयाँ दृष्टिकोण अपनाएको छु । साथै प्राथमिकता प्राप्त क्षेत्र अन्तरगत प्रदान गरिने कर्जा रकमको दुरुपयोग हुन नदिन यसको प्राविधिक पक्ष र सुपरिवेक्षणलाई बढी प्रभावकारी बनाउने कदम चालेको छु । जनस्तरमा कृषि कर्जाको आवश्यकता पूर्ति गर्न तथा कृषि

उपजको खरिद विक्री गर्न ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा साभा संस्थाहरुलाई सक्रीय तुल्याउन आवश्यक व्यवस्था गरेको छु। मैले अपनाउन लागेका यी कदमहरुले आगामी वर्षहरुमा निश्चय नै अर्थ व्यवस्थालाई राष्ट्रिय आवश्यकता अनुकूल नयाँ मोड दिन समर्थ हुनेछ भन्ने मलाई लागेको छ।

६.७ श्री ५ महाराजाधिराज सरकारबाट राष्ट्रिय पञ्चायतको तेतीसौं अधिवेशनलाई सम्बोधन गरिबक्सने हुक्म भएको छ “अब हाम्रो सामु सबै भन्दा ठूलो चुनौती आर्थिक विकासको छ”। आजको परिवर्तित स्थिति र सन्दर्भको लाभ उठाएर आर्थिक विकास सम्बन्धी कार्यकमहरुलाई तीव्र गतिले अगाडि बढाउन अब हामील सबै निर्दलीय प्रजातान्त्रिक पञ्चायत व्यवस्थाका व्यापक र दरिला आधारमा राष्ट्रिय विकासको महान अभियानमा समर्पित होआै। यो नै आज हामी सबैको कर्तव्य हुन आएको छ। जनमत संग्रह पछि नेपालीहरुमा बढन गएको मनोबलका सबल स्तम्भहरुमा नयाँ सम्पन्न समाजको स्थापना गर्न तर्जुमा गरिएका विशेष कार्यकमको सफलताको लागि आवश्यक साधनको व्यवस्था गरिएको छ। यसको सफल कार्यान्वयनबाट आउँदो आर्थिक वर्षमा हामी विकासका नयाँ खुङ्किलाहरु उक्लिदै जनजीवनमा सकारात्मक प्रभाव पार्न सक्षम हुनेछौं भन्ने मलाई विश्वास छ। माननीय सदस्यहरुबाट प्राप्त व्यापक सहयोग र विश्वास नै मेरो लागि ठूलो हौसला र प्रेरणाको श्रोत हुन आएको छ र भविष्यमा पनि यस्तै सहयोग र सद्भावना प्राप्त हुने आशा लिएर म आफ्नो बजेट वक्तव्य यही नै टुङ्याउँछु।

आय व्ययको विवरण				रु. हजारमा
आ.व. ०३७३८ को यथार्थ	विवरण	आ.व. ०३८३९ को संशोधित अनुमान	आ.व. ०३९४० को अनुमान	
४०९२२६४	कूल खर्च	५७८३१५९	९९८७२०३	
१३६११८५	साधारण तर्फ	१७०९४००	२२८८४४८	
२७३१०७९	विकास तर्फ	४०७३७५९	६९५८७५५	
खर्च व्यहोर्ने श्रोतहरु				
२४१९९७२	राजश्व	२९२०९९८	४०४२५००	
	राजश्वको वर्तमान श्रोतबाट		३५९२५००	
	कर परिवर्तन तथा प्रशासनिक सुधारबाट		४५००००	
८६८९९४	बैदेशिक सहायता (अनुदान)	९५४७३०	१६०८३२८	
७०७११८	द्विपक्षीय	७८९९५०	१२७७३०४	
९६१७९६	बहुपक्षीय	९६४७८०	३३१०२४	
-८०४१७८	बचत (+) न्यून (-)	-९९०७५९९	-३५३६३७५	
	न्यून पूर्ति गर्ने श्रोतहरु			
६९३३२३	विदेशी सहायता (ऋण)	११०४२६१	२०१९७०१	
१५१०४०	द्विपक्षीय	१३३७५९	२५६७७०	
५४२२८३	बहुपक्षीय	९७०५०२	१७६२९३१	
२५००००	आन्तरिक ऋण	५००००००	१०००००००	
-१३९१४५	नगद मौज्दातमा परिवर्तन (- बचत)	३०३२५०	५१६६७४	

राजश्व अनुमान
आर्थिक बर्ष २०३९/४०

अनुसूची २
र.हजारमा

संकेत संख्या	शीर्षक	उप – शीर्षक	वर्तमान श्रोतबाट	कर परिवर्तन र प्रशासनिक सुधारबाट	जम्मा
		कूल जम्मा	३५९२५००	४५००००	४०४२५००
१.१.१.०	भन्सार महसूल		११२६०००	१८००००	१३०६०००
१.१.१.१		पैठारीबाट	९९००००	१०६०००	१०९६०००
१.१.१.२		निकासीबाट	८३०००	४००००	१२३०००
१.१.१.३		भारतीय अन्तःशुल्क फिर्ता	५२०००	३००००	८२०००
१.१.१.४		भन्सारको अन्य आय	१०००	४०००	५०००
१.१.२.०	वस्तु तथा सेवाको उत्पादन तथा उपभोगमा लाग्ने अन्तःशुलक र कर		१२६७०००	१६५०००	१४३२०००
१.१.२.१		औद्योगिक उत्पादनमा अन्तःशुल्क	३७००००	४००००	४१००००
१.१.२.२		मदभट्टी ठेक्का रकम	२००००	०	२००००
१.१.२.३		विक्री कर	७४००००	१००००००	८४००००
१.१.२.४		मनोरञ्जन कर	२००००	०	२००००
१.१.२.६		होटल कर	३२०००	५०००	३७०००
१.१.२.७		हवाइ उडान कर	३००००	५०००	३५०००
१.१.२.८		ठेक्का कर	५५०००	०	५५०००
१.१.२.९		ठेक्का कर	०	१५०००	१५०००
१.१.३.०	मालपोत तथा रजिस्ट्रेशन		२०००००	४००००	२४००००
१.१.३.१		माल र मालपोत कार्यालयबाट उठाउने मालपोत	८००००	०	८००००
१.१.३.३		घर जग्गा रजिस्ट्रेशन दस्तुर	१२००००	४००००	१६००००
१.१.४.०	आय, नाफा र सम्पत्ति कर		२९५५००	६५०००	३६०५००
१.१.४.१		आयकर – सरकारी क्षेत्र	५००००	१००००	६००००
१.१.४.२		आयकर – अर्ध सरकारी क्षेत्र	२००००	५०००	२५०००
१.१.४.३		आयकर – सार्वजनिक क्षेत्र	२५००	५०००	७५००
१.१.४.४		आयकर – निजी क्षेत्र	१८००००	४००००	२२००००
१.१.४.५		आयकर – पारिश्रमिक	९०००	०	९०००
१.१.४.७		शहरी क्षेत्र घरजग्गा कर	२००००	०	२००००
१.१.४.८		सवारी साधन कर	५०००	५०००	१००००
१.१.४.९		ब्याज कर	९०००	०	९०००
१.१.५.०	दस्तुर दण्ड जरिवाना र जफत		६३५००	०	६३५००

१.१.५.१	फर्म रजिस्ट्रेशन दस्तुर बन्दुक, पिस्तोल रजिस्ट्रेशन दस्तुर	३५००	०	३५००
१.१.५.३	सावरी इजाजत दस्तुर न्यायिक शुल्क, दण्ड जरिवाना तथा जफत	१०००	०	१०००
१.१.५.४	प्रशासनिक दस्तुर, दण्ड जरिवाना तथा जफत	४०००	०	४०००
१.१.५.५		१००००	०	१००००
१.१.५.६		४५०००	०	४५०००
१.१.६.०	सरकारी सेवा तथा वस्तुहरूको विक्रीबाट प्राप्त आय	२३२०००	०	२३२०००
१.१.६.१	पिउने पानी महसूल	१०००	०	१०००
१.१.६.२	पानीपोत	४०००	०	४०००
१.१.६.३	विद्युत महसूल	२००००	०	२००००
१.१.६.४	हुलाक सेवा	४५०००	०	४५०००
१.१.६.५	खाद्य कृषि क्षेत्रको आय	१००००	०	१००००
१.१.६.६	शिक्षा क्षेत्रको आय	४०००	०	४०००
१.१.६.७	वन क्षेत्रको आय	७५०००	०	७५०००
१.१.६.८	यातायात क्षेत्रको आय	३००००	०	३००००
१.१.६.९	अन्य सरकारी क्षेत्रको आय	४३०००	०	४३०००
१.१.७.०	लाभांस	१६३५००	०	१६३५००
१.१.७.१	वित्तीय स.स्था	१५५०००	०	१५५०००
१.१.७.२	व्यापारिक संस्था	१०००	०	१०००
१.१.७.३	औद्योगिक संस्था	५०००	०	५०००
१.१.७.४	सेवामूलक संस्था	२५००	०	२५००
१.१.८.०	रोयल्टी तथा सरकारी सम्पत्ति विक्री	५८०००	०	५८०००
१.१.८.१	खानी रोयल्टी	५००	०	५००
१.१.८.३	अन्य रोयल्टी	२५००	०	२५००
१.१.८.४	अन्य विक्री	१५०००	०	१५०००
१.१.८.५	टकमरी	३५०००	०	३५०००
१.१.८.६	टक्सारको अन्य आय	५०००	०	५०००
१.१.९.०	साँव र व्याज	१६२०००	०	१६२०००
१.१.९.१	साँवा-कम्पनी र स.स्थानहरूबाट व्याज-कम्पनी र संस्थानहरूबाट	११००००	०	११००००
१.१.९.२	अन्य साँवा र व्याज	५००००	०	५००००
१.१.९.३		२०००	०	२०००
१.१.९.०	विविध आय	२५०००	०	२५०००
१.१.९.४	विविध आय	२५०००	०	२५०००

आ.व. २०३७३८ को यथार्थ र २०३८३९ को संशोधित अनुमान (राजश्व)

रु. हजारमा

संकेत संख्या	शीर्षक	उप-शीर्षक	आ.व. २०३७३८ को यथार्थ	आ.व. २०३८३९ को संशोधित अनुमान
		कूल जम्मा	२४१९९७२	२९२०९९६
१.१.१.०	भन्सार महसूल		८१५८३८	९७४६००
१.१.१.१		पैठारीबाट	६८५१४०	८५८३००
१.१.१.२		निकासीबाट	६९४५७	८१२००
१.१.१.३		भारतीय अन्तःशुल्क फिर्ता	५८१४६	३४३००
१.१.१.४		भन्सारको अन्य आय	३०९५	८००
१.१.२.०	वस्तु तथा सेवाको उत्पादन तथा उपभोगमा लाग्ने अन्तःशुल्क र कर		८६६७५२	१०५३०००
१.१.२.१		औद्योगिक उत्पादनमा अन्तःशुल्क	२२४७१७	३१००००
१.१.२.२		मदभट्टी ठेक्का रकम	१७४६८	८००
१.१.२.३		विक्री कर	५३७६६१	६३००००
१.१.२.४		मनोरञ्जन कर	११९८१	१५०००
१.१.२.७		होटल कर	१७४४२	२५०००
१.१.२.८		हवाइ उडान कर	२०५५०	२५०००
१.१.२.९		ठेक्का कर	३६९३३	४००००
१.१.३.०	मालपोत तथा रजिस्ट्रेशन		१८६३४३	१८००३०
१.१.३.१		माल र मालपोत कार्यालयबाट उठाउने मालपोत	१००७४७	७७५८०
१.१.३.३		पञ्चायत विकास तथा जग्गाकर (वक्रैत)	४९५१	१२३०
१.१.३.४		घरजग्गा रजिस्ट्रेशन दस्तुर	७७८२५	१०१२२०
१.१.३.४		स्थानी विकास शुल्क	३६२०	०
१.१.४.०	आय, नाफा र सम्पति कर		१६६७९१	२२२५००
१.१.४.१		आयकर – सरकारी क्षेत्र	४१०११	३६०००
१.१.४.२		आयकर – अर्ध सरकारी क्षेत्र	७९९	१२०००
१.१.४.३		आयकर – सार्वजनिक क्षेत्र	९७८	२०००
१.१.४.४		आयकर – निजी क्षेत्र	९१३८७	१४००००
१.१.४.५		आयकर – पारिश्रमिक	९७८३	७५००
१.१.४.६		घर बहाल कर	११११	५००
१.१.४.७		शहरी क्षेत्र घरजग्गा कर	६५५२	१४५००
१.१.४.८		सवारी साधन कर	१७७१	२५००
१.१.४.९		कर्जा कर	२१०	०
१.१.४.९		व्याज कर	१३१८९	७५००
१.१.५.०	दस्तुर दण्ड जरिवाना र जफत		४८६८७	५४८०८
१.१.५.१		फर्म रजिस्ट्रेशन दस्तुर	२७०२	३०००
१.१.५.२		एजेन्सी रजिस्ट्रेशन दस्तुर	५	८
१.१.५.३		बन्दुक, पिस्तौल रजिस्ट्रेशन दस्तुर	६५०	८००

१.१.५.४		सवारी इजाजत दस्तुर	२८२३	३५००
१.१.५.५		न्यायिक शुल्क, दण्ड जरिवाना तथा जफत	७६२४	८५००
१.१.५.६		प्रशासनिक दस्तुर, दण्ड जरिवाना तथा जफत	३४८८३	३९०००
१.१.६.०	सरकारी सेवा तथा वस्तुहरूको विक्रीबाट प्राप्त आय		१७१९४६	२०६४५०
१.१.६.१		पिउने पानी महसूल	६३६	६००
१.१.६.२		पानीपोत	५४०	१०००
१.१.६.३		विद्युत महसूल	८२२९	९०००
१.१.६.४		हुलाक सेवा	२०९४१	२७५००
१.१.६.५		खाद्य कृषि क्षेत्रको आय	७३७८	७०००
१.१.६.६		शिक्षा क्षेत्रको आय	३२३६	३३५०
१.१.६.७		वन क्षेत्रको आय	९०५०८	१०००००
१.१.६.८		यातायात क्षेत्रको आय	२५३३६	२६०००
१.१.६.९		अन्य सरकारी क्षेत्रको आय	१५१४२	३२०००
१.१.७.०	लाभांस		८७३०२	९९२३०
१.१.७.१		वित्तीय संस्था	८३८९३	९९०००
१.१.७.२		व्यापारिक संस्था	११८	१००
१.१.७.३		औद्योगिक संस्था	३२१९	२३००
१.१.७.४		सेवामूलक संस्था	७२	१००
१.१.८.०	रोयल्टी तथा सरकारी सम्पत्ति विक्री		७९९२	९९२३०
१.१.८.१		खानी रोयल्टी	१२७५	३३०
१.१.८.२		विद्युत रोयल्टी	१५३	०
१.१.८.३		अन्य रोयल्टी	१५८९	१९००
१.१.८.६		अन्य विक्री	४९७५	९०००
१.१.८.०	(क) टकमरी तथा टक्सार अन्य आय		२१३३४	७५००
१.१.८.७		टकमरी	१८७१९	५०००
१.१.८.८		टक्सारको अन्य आय	२६१५	२५००
१.१.९.०	साँच र व्याज		३००६४	७६३००
१.१.९.१		साँचा-कम्पनी र संस्थानहरूबाट	१६५२०	५५०००
१.१.९.२		व्याज-कम्पनी र संस्थानहरूबाट	१२४८२	२००००
१.१.९.३		अन्य साँचा र व्याज	१०६२	१३००
१.१.९.०	विविध आय		१६१२३	२२०००
१.१.९.४		विविध आय	१६१२३	२२०००

(साधारण बजेट)

व्यय अनुमान

रु.हजारमा

मुख्य शीर्षक	अनुदान संख्या	उप शीर्षक	आ.ब. २०३७३८ को यथार्थ	आ.ब. २०३८३९ को संशोधित अनुमान	आ.ब. २०३९४० को अनुमान
१. संवैधानिक अंगहरु	१				
	१.१	श्री ५ महाराजाधिराज तथा राज परिवार	९७४२	१२३३७	१५८६३
	१.२	राजसभा	५७०	८००	१४२६
	१.३	राष्ट्रिय पञ्चायत	४२१५	५२००	९८१९
	१.४	महालेखा परिक्षकको विभाग	४२७९	४८००	६४६६
	१.५	सर्वोच्च अदालत	१४७५	२५३०	५०२९
	१.६	लोक सेवा आयोग	३५०५	४७२७	७८६३
	१.७	निर्वाचन आयोग	३६८१०	३१२००	५०३१
	१.८	गाउँफर्क राष्ट्रिय अभियान	७१६	९२०	९९०
	१.९	अखिलयार दुरुपयोग निवारण आयोग पञ्चायत नीति तथा जाँचुझ समिति	५८२	७४०	२९२५
	१.१	गाउँफर्क राष्ट्रिय अभियान	०	०	४७३९
			५०		
२. साधारण प्रशासन	२				
	२.१	मन्त्रिपरिषद्	२६९५	३७६०	५०००
	२.२	श्री ५ को सरकारको सचिवालय	२५९०८	३२२००	४१४६१
	२.३	जिल्ला प्रशासन	२३९८२	३१८००	३८७८३
	२.४	प्रहरी	१४५७२३	१६५४६०	२१३६५५
	२.५	कारागार	१४२५३	१८२२०	२२५११
	२.६	विविध	६२०९	८४६०	१०७२९
	२.७	प्रशासन सुधार सविधान सुझाव आयोग	६५	४५०	४५०
			१७४	०	०
३. राजश्व प्रशासन	३				
	३.१	मालपोत	१६६२६	२२२७०	२८०५०
	३.२	भन्सार	९९४०	१२०००	१६७०८
	३.३	अन्तःशुल्क	५१२१	६४६०	७५३९
	३.४	कर	३९९८	५१००	६६३०
	३.५	राजश्व न्यायाधिकरण	१६६	२००	२४०
४. आर्थिक प्रशासन र योजना	४				
	४.१	योजना	६६९	९००	१२५९
	४.२	तथ्याङ्क	६६०	७७०	९८१
	४.३	टक्सार	६९०६	७३४०	८६११
	४.४	महालेखा नियन्त्रक कार्यालय	४१९२	९३६०	२३८५२
	४.५	मेट्रिक नापतौल	११११	१५४०	२१२३
५. न्याय प्रशासन	५				
	५.१	अदालत	१८२६७	२५७३०	३९६७१
	५.२	अ.दु.पुनरावेदन अदालत	२०८	२३०	२६३

६. बैदेशिक सेवा	६				
	६.१	बैदेशिक सेवा	३३२४७	४३४९५	५८६५८
	६.२	विविध	५५५५	७३२०	९८२८
७. रक्षा	७				
	७.१	रक्षा	२११०३४	२३८२९०	३४४९६१
	७.२	विविध	४७९१७	५०७००	५७०५३
८. सामाजिक सेवाहरु	८				
	८.१	शिक्षा	९८६१८	१०८३००	१३१९७७
	८.२	स्वास्थ्य	६५९१४	८२४१०	१२३४४९
	८.३	पाउने पानी	३०८५	३८१०	६८३७
	८.४	पञ्चायत तथा स्थानीय विकास	२२५४७	३४८१०	५९०८७
	८.५	अन्य सामाजिक सेवाहरु	२०८४४	२७८१०	३१८७३
९. आर्थिक सेवाहरु	९				
	९.१	कृषि	३४३३	४०३०	४९२७
	९.२	सिंचाइ	३१९६	४२५०	५३४९
	९.३	भूमिसुधार	१२९२१	१६८१५	१९९९९
	९.४	नापी	४२००	५३९५	७८४६
	९.५	बन	४५८७	६०९०	८८०८
	९.६	उद्योग तथा खानी	२९०९	३५१०	४४२०
	९.७	सञ्चार	३५६३९	४६२००	६४९९४
	९.८	यातायात	३६६३४	४०५३०	५७७९
	९.९	विद्युत	४६१५	५६४०	८३७६
	९.१०	अन्य आर्थिक सेवाहरु	२०५८	२६९०	३५६९
१०. ऋण तथा लगानी	१०				
	१०.१	ऋण तथा लगानी	११२७४	१४३००	१३५००
११. साँचा र ब्याज भुक्तानी	११				
	११.१	साँचा भुक्तानी	८६३०२	१०६१८५	१०२०७०
	११.२	ब्याज भुक्तानी	१२९९४७	१५४०९०	२०९२०६
१२. विविध	१२				
	१२.१	विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च	८३१७	१४८३०	२००००
	१२.२	निवृत्तिभरण, भत्ता तथा उपदान	२१८१३	२२८४०	५०३२३
	१२.३	अतिथि सत्कार	६१	१००	२००
	१२.४	आकस्मिक सहायता चन्दा तथा पुरस्कार	६	१८	१००
	१२.५	मुआब्जा	३७३	९०२	१०००
	१२.६	अन्य	३९७०२	६६४१०	१२४२००
	१२.७	भैपरी आउने	९६४२०	१८२२०६	१७०००००
		कूल जम्मा	१३६११८५	१७०९४००	२२२८४४८

(विकास बजेट)

व्यय अनुमान

रु. हजारमा

मुख्य शिर्षक	अनुदान संख्या	उप शीर्षक	आ.व. २०३७इन को यथार्थ	आ.व. २०३८इन को संशोधित अनुमान	आ.व. २०३९ए० को अनुमान
२. साधारण प्रशासन	२.७	प्रशासन	६६८	४९८४	१६७१२
४. आर्थिक योजना र प्रशासन	४.१	योजना	८७९६	१०६४१	१७९१४
	४.२	तथ्याक	२११५५	९६३९	१३९३०
८. सामाजिक सेवाहरु	८.१	शिक्षा	२८५६१४	४२६५४९	६८९३९२
	८.२	स्वास्थ्य	९७७५७	१४५२८०	२८५५१७
	८.३	पिउने पानी	७२२१३	१५२०९३	२३६१८२
	८.४	पञ्चायत तथा स्थानीय विकास	८९९७९	३५८६२५	४२६४९०
	८.५	अन्य सामाजिक सेवाहरु	२६०२७	९३८७	१४८६६२
९. आर्थिक सेवाहरु	९.१	कृषि	२५६९८२	५१४५७९	९५०६८
	९.२	सिंचाई	२८८१६६	४०९०४३	६५८९५९
	९.३	भूमिसुधार	१२२४५	२१२३५	२८५१९
	९.४	नापी	३०२२२	३८६६९	५२५४९
	९.५	बन	८९३३२	१६५९७३	२६४२४०
	९.६	उद्योग तथा खानी	१२३१८२	२४३९५४	६२२८२५
	९.७	सञ्चार	२०८५६	७७७२१	४२२४५
		(क) हुलाक	-३१५३	-४९३७	-५७४५
		(ख) दूर संचार	-२७७०३	-७२७८	-३६५००
	९.८	यातायात	६०९२६३	६४८९२५	१११०२८०
		(क) सड़क	-४७२१९४	-४५५२४१	-८५१५७२
		(ख) पूल	-५४८८४	-६१०३४	-७२२६५
		(ग) हवाई	-७४१९५	-१३२६५०	-२६६४४३
	९.९	विद्युत	६५३१८८	६१४८४२	९४३६२६
	९.१०	अन्य आर्थिक सेवाहरु	१५५६५	४४२४६	१५६३०९
		(क) वाणिज्य	-४२२७	-२९२१२	-१३२११४
		(ख) श्रम	-१३०३	-१८८४	-३५८८
		(ग) पर्यटन	-४००९	-६१२०	-८८९४
		(घ) हावापानी तथा जलविद्युत	-६०२६	-७०३०	-११७१३
१२. विविध	१२.६	अन्य	६४०६	६९०००	१८३८००
	१२.७	भैपरी आउने	२०४६३	३२६९०	३००००
			२७३१०७९	४०७३७५९	६९५८७५५